

वर्षेभरि काँकोखेती  
गर्ने प्रविधि

प्रकाशक : क्षेत्रीय कृषि अनुसन्धान केन्द्र  
बागवानी एकाइ  
लुम्ले, कास्की, फोन: ०६९-५२९४५६/५२९३९९

प्रायोजक : राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष  
सिंहदरवार प्लाजा, काठमाडौं।

संस्करण : प्रथम २०८३

लेखक  
इश्वरीप्रसाद गौतम  
रामचन्द्र गौली

छपाई संख्या : २०० प्रति

सर्वाधिकार : क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्ले र राष्ट्रिय कृषि  
अनुसन्धान तथा विकास कोषमा सुरक्षित

मुद्रण : सिर्गदेल मुद्राणलय प्रा.लि.  
औद्योगिक क्षेत्र, पोखरा, कास्की।



नेपाल कृषि अनुसन्धान परिषद्  
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र  
लुम्ले, कास्की

यस पुस्तिकामा प्रकाशित कुनै पनि सामाजी अन्यत्र कसैले प्रकाशन गर्नु परेमा “गौतम, इश्वरीप्रसाद र  
रामचन्द्र गौली (२०८३)। वर्षेभरि काँकोखेती गर्ने प्रविधि। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्ले, कास्की”  
उल्लेख गरी साभार गर्नुपर्नेछ।

## हाम्रो भनाई

नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भइसकेको र उक्त संगठनको नियमानुसार सदस्य राष्ट्रले विना रोकतोक कृषिजन्य वस्तु आयात-निर्यात गर्न पाउने प्रावधानले गर्दा गुणस्तरीय तथा वैमौसमी उत्पादन सम्बन्धी नौलो ज्ञान तथा सीप कृषकहरूसमक्ष पुऱ्याउनु समय सापेक्ष हुन्छ । पहाडमा बस्ने सिमान्त तथा गरीब कृषकहरूको जमीन प्रायः गरेर ०.५ हेक्टरभन्दा कम्ती छ, जसमा खाद्यान्त बालीको खेती गरी उक्त जमीनबाट भएको आयआर्जनले परिवार धान्न कठिन छ । अतः उक्त जमीनमा बढी मूल्यवान तरकारी तथा नगदेवालीको खेती गरी बढी आम्दानी लिन सक्नु पर्ने आजको वाध्यता हो । विभिन्न बालीमध्ये बजार छेउछाउ तथा यातायातको सुविधा भएको क्षेत्रमा काँकोखेती कृषकहरूको आयआर्जनको मूल स्रोत बन्द आएको छ । बढ्दो शहरीकरण, पौष्टिक तत्वप्रति जनचेतना, पर्यटकहरूको बढ्दो आगमनले गर्दा यसको माग वर्षेभरि हुने गरेको छ । यति हुँदाहुँदै पनि उच्च तापक्रम, अधिक वर्षा र ठण्डा मौसमका कारण प्रचलित जातहरू वर्षेभरि गर्न सकिदैन । नेपालमा प्रचलित जात भक्तपुर स्थानीयमा आएको गुणस्तर हास र बढी मात्रामा रासायनिक औषधिको प्रयोग जथाभावी रूपमा दिनानुदिन बढ्दै गइरहेको छ । यी माथिका कठिनाईहरूलाई मध्यनजर गरी वर्षेभरि काँकोखेती गर्न सकिने प्रविधिको खोजी, वानस्पतिकजन्य विषादीको परीक्षण तथा विभिन्न मौसममा खेती गर्न सकिने जातको अनुसन्धान तथा परीक्षण गर्ने उद्देश्यले क्षेत्रीय कृषि अनुसन्धान तथा विकास कोष” को आर्थिक सहयोगमा अनुसन्धानहरू संचालन गरेको थियो । उक्त अनुसन्धानबाट प्राप्त नतिजा र अन्य स्रोतलाई आधार मानी “वर्षेभरि काँकोखेती गर्ने प्रविधि” नामक यो पुस्तिका तयार पारिएको छ । यो पुस्तिका काँकोखेती गर्ने कृषक वर्ग, प्रचारप्रसार कार्यकर्ता, नीति निर्माता, स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ/संस्था तथा काँकोमा अनुसन्धान गर्ने व्यक्ति एवं संघ/संस्थालाई अत्यन्त उपयोगी हुने छ भन्ने विश्वास लिएका छौं । यस पुस्तिकामा भएका कमिकमजोरीहरूको बारेमा हामीलाई सुभाव तथा जानकारी उपलब्ध गराई दिनु हुन पाठकवृन्दमा हार्दिक अनुरोध गर्दछौं ।

परियोजना अन्तर्गतका परीक्षणहरू संचालनमा विशेष सहयोग एवं प्रोत्साहन दिनु हुने पूर्व क्षेत्रीय निर्देशक डा. समुन्द्रलाल जोशी एवं केन्द्रका क्षेत्रीय निर्देशक श्री यम राज पाण्डे तथा बाली रोग विज्ञान महाशाखामा कार्यरत वरिष्ठ वैज्ञानिक श्रीमती शारदा

जोशी प्रति आभार व्यक्त गर्न चाहन्छौं । प्राविधिक अधिकृतहरू श्री कालिका प्रसाद उपाध्याय, श्री चिरञ्जीवी अधिकारी, श्री जीतनारायण चौधरी, र प्राविधिक सहायकहरू श्री रेशमबहादुर बस्नेत, श्री राजेन्द्रप्रसाद यादव, श्री रामचन्द्र मिश्र, श्री चन्द्रकान्त तिमिल्सीना, श्री गोविन्दप्रसाद पौडेल, अत्तहर हुसैन खाँ र बागवानी, बालीरोग विज्ञान र कीट विज्ञान एकाइमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छौं । परीक्षण सफलताकासाथ पूरा गर्न मद्दत पुऱ्याउने वाह्य अनुसन्धान स्थल, देउराली, पाल्पाका रेकर्डर श्री शंकर पौडेल र सम्बन्धित स्थलहरूका सम्पूर्ण सहभागी कृषकहरूलाई पनि हामी यस सन्दर्भमा स्मरण गर्न चाहन्छौं । जिल्ला कृषि विकास कार्यालय, पाल्पा, वाग्लुङ्ग र कास्कीबाट बारम्बार प्राप्त सहयोग, सल्लाह र सहभागिताको पनि हामी कदर गर्दछौं । यो पुस्तक प्रकाशन र परियोजना संचालनका लागि आवश्यक आर्थिक सहायता प्रदान गर्ने राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषप्रति हामी आभार व्यक्त गर्दछौं । अन्त्यमा यस पुस्तिकालाई यस रूपमा प्रकाशन गर्न सहयोग गर्नुहुने कम्प्युटर सहायक श्री ऋषिराम अधिकारी पनि धन्यवादका पात्र हुनुहुन्छ ।

लेखकद्वय

## विषय-सूची

परिचय	१
वानस्पतिक विवरण	?
हावापानी र माटो	?
काँकोका जातहरू	?
बीउ तथा बेर्ना उत्पादन	?
बाली व्यवस्थापन	?
बेमौसमी काँकोखेती	?
विभिन्न समयमा रोप्नका लागि उत्कृष्ट काँकाका जातहरू र गर्नुपर्ने विशेष कार्यहरू	?
काँकोखेती गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू	?
काँकोमा विभिन्न तत्वको कमीमा देखापर्ने समस्या र समाधानका उपायहरू	?
काँकोबालीमा लाग्ने मुख्य कीराहरू र तिनको नियन्त्रण	?
काँकोबालीमा लाग्ने मुख्य- रोगहरू र तिनको रोकथाम	?
सन्दर्भ सूची	?

## वर्षेभरि काँकोखेती गर्ने प्रविधि

### परिचय

काँको नेपालको एक महत्वपूर्ण लहरे बाली हो । यसको उत्पत्ति नेपालको पहाडी क्षेत्रमा भएको विश्वास गरिएको छ । यसको खेती गर्ने गर्मी तथा न्यानो मौसमको आवश्यकता पर्दछ । यसको खेती नेपालमा परापूर्व कालदेखि नै गरिदै आएको छ । विगतमा यसको खेती पाकेका काँका टुक्रापारी तेल र मसलामा १० - १५ दिन गलाई अचार बनाई खाने चलन बढी प्रचलित थियो भने हाल सलादको रूपमा काँचै खाने, चिरापारी नून, खुर्सानी दली खाने, तरकारी खाने, अचार बनाई खाने, रैता बनाई खाने आदि विभिन्न परिकारमा यसको उपयोग गरेको पाइन्छ । नगदोपार्जन व्यवसायको रूपमा हाल यसले व्यावसायिक रूप लिएको छ । यसको व्यावसायिक खेती तराइदेखि पहाडसम्म वा बाटोघाटो र बजार सुविधा भएका क्षेत्रमा गरेको पाइन्छ । पहाडी क्षेत्र यसको गद्गम स्थल भएको विश्वास गरिएको छ । विगत वर्षहरूमा नेपालमा यसको खेती मौसमी बालीको रूपमा चैत्र-वैशाखमा लगाई भाद्र-आश्विनसम्म फल लिने गरिन्थ्यो भने हाल व्यावसायिक रूपमा यसको खेती वर्षेभरि गर्न शुरु गरिएको छ ।

बहुदो शहरीकरण, दैनिक आहारामा आएको परिवर्तन, उपभोक्ताहरूको माग, पर्यटकहरूको आवागमन र नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भइसकेको परिप्रेक्ष्यमा यो बाली कृषकहरूको आयस्तर आर्जन गर्ने मुख्य स्रोतको रूपमा विकसित भएको छ । नेपालमा सिफारिस भक्तपुर स्थानीय जातको खेती वेमौसमी रूपमा बढी गर्न थालिएकोले हाल मौसमी रूपमा काँको उत्पादन कम हुँदै गइरहेको छ । यो जात चाँडो फल्ने, जाडो खफ्न सक्ने, चाँडै नछिप्ने, फलको आकार प्रकार अति आकर्षक हुने हुँदा कृषकहरूले बढी मन पराएका छन् । तर उक्त जात वर्षेभरि खेती गर्न नसकिने, गर्मीमा बढी भाले फूल उत्पादन हुने र विषाण्बाट बढी प्रभावित हुने देखिएको छ । यसका साथै यो जातको जातीय गुण ह्रास हुँदै गएको, फल बाङ्गाटिङ्गा बढी देखिने र उत्पादन कम भएको कृषक तथा उपभोक्ताहरूको गुनासो छ । अतः उक्त जातको विकल्पका रूपमा बढी तथा अभ कम तापक्रममा पनि गर्न सकिने जातको खोजी तथा प्रविधिको विकास गर्नु नितान्त आवश्यक महसुस गरिएको थियो । यीनै कुरालाई मध्यनजर गरी क्षेत्रीय कृषि अनुसन्धान केनद्र, लुम्लेले विगत तीन वर्षदेखि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको आर्थिक सहयोगमा वर्षेभरि खेती गर्न सकिने, रोग कम लाग्ने विभिन्न जातको पहिचान तथा प्रविधि

सम्बन्धी अध्ययन अनुसन्धान संचालन गरेको थियो । जसको नतिजा कृषक तथा प्राविधिकसमक्ष व्यापक रूपमा विस्तार गर्ने उद्देश्यले यो पुस्तिका तयार गरिएको छ । यस पुस्तिकामा भएको प्रविधि प्रयोग गरेमा काँकोखेती गर्ने कृषकहरू अझै बढी लाभान्वित हुन सक्नेछन् र वर्षेभरि बजारमा काँको उपलब्ध हुन सक्ने छ, भन्ने आशा लिइएको छ ।

### वानस्पतिक विवरण

काँको एक लहरे बाली हो । यसको लहारा जातअनुसार २-३ मिटरदेखि ८-१० मिटरसम्म फैलिन्छ, र हाँगा आउने क्षमता पनि जातअनुसार फरक-फरक हुन्छ । काँकोमा भाले र पोथी फूल एउटै बोटको अगल-अलग स्थानमा हुन्छन् । लहरालाई लैझिंग स्वभावअनुसार तिन भागमा बाढन सकिन्छ जसअनुसार लहाराको तल्लो भागमा भाले फूलहरू बीचको भागमा भाले र पोथीफूल वा एक पछि अर्को क्रमबद्ध रूपले लाग्ने र लहराको माथिल्लो भागमा पोथी फूल बढी लाग्ने हुन्छ । यो एउटा परसेचिंत बाली भएको हुँदा मुख्यगरी मौरी अथवा भँवराबाट विहानको समयमा सेंचनकिया भै बीउ बन्दछ । कुनै-कुनै जातमा बिना सेंचन पनि फल लाग्दछ, तर बीउ उत्पादनको लागि सेंचन हुनु अति आवश्यक छ । काँको बाली दुई जात विचमा परसेचन हुने हुँदा बीउ उत्पादनका लागि एक ठाउँमा एकै जात मात्र लगाउनु पर्दछ । तर यस वर्गका अरुबालीहरू जस्तै फर्सी, लौका, स्क्वास, घिरौला, खरबुजा, तरबुजा आदिसँग सेंचन नहुने हुँदा यी बालीले बीउ उत्पादनलाई असर गर्दैनन् । मूल बीउ उत्पादनका लागि एक जातको काँकोबाट अर्को जातको काँकोको दूरी १६०० मिटर र व्यवसायिक बीउ उत्पादनका लागि १००० मिटर राख्नु पर्दछ । काँकाको फलको लम्बाई तथा गोलाई पनि जात अनुसार फरक-फरक हुन्छ । फलको रङ्ग कुनैमा गाढा हरियो, हरियो, हल्का हरियो र हरियो-सेतो मिसिमको हुन्छ । त्यस्तैगरी फलको बाहिरी भागमा आउने काँडाहरूको रंग पनि फरक-फरक हुन्छ ।

काँको लगाउने समय, तापक्रम र दिनको लम्बाईले काँकोको फूल फुले प्रक्रियामा असर गर्दछ । जाडो महिनामा काँको रोप्दा दिनको लम्बाई छोटो र कम तापक्रम हुने हुँदा भाले फूलको उत्पादन न्यून र पोथी फूलको उत्पादन ज्यादा हुन्छ भने गर्मी मौसममा लगाएको काँकोमा भाले फूलको उत्पादन ज्यादा र पोथी फूलको उत्पादन न्यून हुन्छ । साधारण मौसममा रोपिएको काँकाको मुख्य लहरामा धेरै भाले फूल र शाखा लहरामा धेरै पोथी फूल लाग्दछ । गर्मी मौसममा रोपिएको काँकोमा लहराको प-६ आँख्लापछि शुरुमा ५-६ आँख्लासम्म भाले फूल र त्यसपछि पोथी फूल लाग्दछ,

भने जाडो मौसममा रोपिएको काँक्रोमा लहराको शुरुको २-३ आँख्लापछि नै पोथी फूल फुल्दछ तर यो प्रक्रिया जात अनुसार पनि फरक पर्न सक्दछ । काँक्रोको अधिकतम उत्पादन र गुणस्तर फलको लागि भाले तथा पोथी फूलको अनुपात कम हुनु पर्दछ । शर्मा तथा साथीहरू १९९५ अनुसार बढी उत्पादन दिने जातमा प्रतिपोथी फूल ५-१५ वटा भाले फूल हुनुपर्दछ ।

## हावापानी र माटो

### हावापानी

काँक्रो न्यानो तथा गर्मी मौसमको बाली हो । यसको बीउ उम्रनको लागि न्यूनतम १३-१५ डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ भने उपयुक्त तापक्रम २५-३० डिग्री सेल्सियस हो । सरदर दिनको तापक्रम १८-२४ डिग्री सेल्सियस र रातको तापक्रम १५-१८ डिग्री सेल्सियस भएको अवस्थामा काँक्रोको राम्रो उत्पादन लिन सकिन्छ । शर्मा तथा साथीहरू १९९५ अनुसार दिउँसो ३० डिग्री सेल्सियस भन्दा बढी र राती २० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा भक्तपुर स्थानीय जातमा पोथी फूलको संख्या र काँक्रोको उत्पादन घट्दै जाने बताइएको छ । एक अर्को अध्ययन अनुसार काँक्रोमा ३५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम र जरामा सुख्खा भएमा काँक्रो तितो हुने उल्लेख गरिएको छ । काँक्रो गर्मी मौसमको बाली भएको हुँदा यसले तुषारो पटक्कै सहन सक्दैन त्यसैले यसको खेती तराई, खाँच, बेंसी र मध्यपहाडमा विभिन्न समयमा खेती गरिन्छ । बढी पानी भएमा काँक्रोको जरा कुहिने हुन्छ भने बढी ओसिलो हावापानी भएमा रोगको प्रकोप ज्यादा हुन्छ । नेपालमा प्रचलित प्रायजसो जातहरूले छोटा दिन (१०-१२ घण्टा) मन पराउँछन् । काँक्रोखेती फस्टाउनका लागि वायुमा ७०-७५ प्रतिशत सार्वेक्षिक आर्द्रता हुनुपर्दछ ।

### माटो

काँक्रोखेती विभिन्न प्रकारको माटोमा गर्न सकिएतापनि निकासको राम्रो व्यवस्था भएको र प्रांगारिक पदार्थ प्रशस्त भएको बलौटे दोमट वा बलौटे पाँगो माटो बढी उपयुक्त हुन्छ तर माटोमा चिस्यानको मात्रा प्रशस्त हुनुपर्दछ । काँक्रोखेती हल्का अम्लिय माटो अर्थात् माटोको पि.एच. ५.५ देखि ६.८ सम्म राम्रो हुन्छ यस भन्दा कम वा बढी पि.एच. मा काँक्रो फस्टाउँदैन । अगौटे बाली लिनका लागि काँक्रोलाई नदीको किनारमा रहेको बलौटे माटोमा रोप्दा माटो चाँडै तातो हुने र जमिनको माटो

जस्तो चाँडो नसेलाउने तथा माटोको तल रहेको चिसोपना बसन्त ऋतुमा चाँडो ताले भएकोले जाडो मौसममा समेत यसको खेती नदी किनारमा सफलताका साथ गर्न सकिन्छ । तर शुरुको अवस्थामा चिस्यानका लागि विशेष व्यवस्था गर्नुपर्दछ । धेरै सेपिलो, सिमाहा र वर्षा मौसममा पानी जम्ने माटोमा काँक्रोखेती सफलताका साथ गर्न सकिदैन ।

### काँक्रोका जातहरू

#### भक्तपुर स्थानीय

जाडो खप्न सक्ने, अगौटे तथा पछौटे दुवै मौसममा खेती गर्न सकिने, हल्का सेतो र हरियो मिश्रित रंगको आकर्षक फल, ठूलो बोट हुने, फलको लम्बाई २०-३० से.मी. लामो हुने जात हो । यो जात पौष-फागुनमा रोपी चैत्र जेष्ठसम्म काँक्रो उत्पादन लिन सकिन्छ । यो दुध रंग मिसिएका आकर्षक धर्साहरू भएको स्वादिलो काँक्रो हो । यो जात पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।

#### रानिया

गर्मी सहन सक्ने र आर्द्र मौसममा पनि राम्रो उत्पादन दिनसक्ने, १८-२० से.मी. लामो र २०-२२ से.मी. गोलाई भएको हल्का हरियो हुन्छ । यो पहाड र तराई दुवै क्षेत्रका लागि उपयुक्त जात हो । यो जातमा डाउनी मिल्ड्यू रोग नलाग्ने र भाइरस कम लाग्ने पाइएको छ ।

#### निन्जा-१७९

फल २०-२५ से.मी. लामो हुने, हरियो, सानो र सलक्क परेको फल, मध्यम साइजको बोट हुने जात हो । यसको खेती पहाड र तराई दुवै ठाउँमा गर्न सकिन्छ । यो जातमा डाउनी मिल्ड्यू र निमाटोड लाग्ने र प्राय फल भित्र खोकोपना हुने हुन्छ । तल्लो पहाडमा यसको खेती आषाढदेखि भाद्रसम्म गर्न सकिन्छ ।

#### महिको ग्रीन लङ्ग

यसको फल हरियोमा सेतो मिश्रित रंगको हुन्छ र फल लामो हुन्छ । भक्तपुर स्थानीयको तुलनामा उच्च तापक्रम सहन सक्ने, तराईको हावापानीमा माघ-फागुन

तथा पहाडमा फागुन-आषाढसम्म राम्रो उत्पादन लिन सकिने जात हो । यो जात बढी भाँगिने हुन्छ । यो जातलाई थाँक्रा नदिई छापो दिंदा पनि राम्रो उत्पादन लिन सक्ने भएकोले कृषकहरूले बढी मन पराएका छन् ।

## मालिनी

फलको लम्वाई १२-२० से.मी. हुने, उच्च तापक्रम खप्न सक्ने, गरम रुचाउने, तराई र तल्लो पहाडको लागि उपयुक्त जात हो । माटोमा एकासी सुख्खा भएमा र बढी तापक्रम भएमा यसको फल तीतो हुने गर्दछ । यो जात भाइरस र डाउनी मिल्ड्यु प्रति संवेदनशील छ ।

## सुपरमार्केट

यो जात आँखलैपिच्छे फल्ने, बोक्रा बाक्लो, फल गाढा हरियो (धिरौला जस्तो) हुने र फल भित्र खोक्रो कम हुने हुन्छ । बोक्राको स्वाद हल्का गुलियो हुने र फलको लम्वाई १५-२० से.मी. को हुन्छ । काँक्रो कम गोलाईको हुने र चाँडै फल्ने जात हो । यसको रंग गाढा हरियो हुने हुँदा उपभोक्ताहरूले यसलाई मन पराएका छैनन् र विक्री गर्दा पनि नविक्ने गुनासो पाइएको छ ।

## धनकुटा स्थानीय

फलको लम्वाई २०-२५ से.मी. हुने, खादा स्वादिलो, लामो र डोलो फल हुने जात हो । फलको रंग हल्का हरियो हुन्छ । हाँगाहरू बढी भाँगिने हुन्छ । माघ-फालगुनमा पहाडको तल्लो भागमा यो जातको खेती गर्दा बोट अनियन्त्रित हुने र भाले फूल बढी आउने देखिएको छ । यो जात पहाडी क्षेत्रमा लगाउन उपयुक्त देखिएको छ ।

## कुसुले

रोपेको ६० दिनमा फल्ने र एक महिनासम्म फल लिन मिल्ने, जाडो सहन सक्ने, प्रायः हरियो र सेतो रंग मिसिएको भक्तपुर स्थानीयको तुलनामा सानो फल हुने र फल लाम्चो आकारको हुनुका साथै फलभित्र खोक्रोपना बढी हुने जात हो । यो जात भक्तपुर स्थानीय भन्दा ७-१० दिन पहिले फल्दछ ।

## कोनेन

फलको लम्वाई १५-२० से.मी. हुने, चाँडै फल्ने जात हो । यो बैशाखदेखि आषाढसम्म लगाउँदा राम्रो उत्पादन लिन सकिने र कम झ्यागिने जात हो ।

## के.सी.यु. एफ-१

छिटो फल लिन सकिने, फलको लम्वाई १२-२० से.मी. हुने, फलको गोलाई कम हुने र फलभित्र खोक्रोपन कम हुने जात हो यसको बोट बढी भाँगिने हुन्छ ।

## बीउ तथा बेर्ना उत्पादन

एक रोपनी जग्गाका लागि १२५ ग्राम बीउको आवश्यकता पर्दछ । बीउको छनौट गर्दा स्वास्थ र राम्रो बीउ छनौट गर्नु पर्दछ । नेपालमा प्रचलित भक्तपुर स्थानीय जातको काँक्रोको बीउमा विभिन्न किसिमका विषाणु जन्य रोगहरू देखापरेको हुँदा उक्त रोगहरूबाट मुक्त बीउको प्रयोग गर्नुपर्दछ । विगत दुई वर्षको परीक्षणपछि उक्त जातमा विषाणुजन्य रोगबाट मुक्त बीउ निकाल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लम्ले सफल भएको छ र हाल उक्त बीउ काँक्रोको बीउ उत्पादन गर्ने कृषकहरूलाई वितरण गर्दै आएको छ । बीउ आफै राख्ने भएमा स्वास्थ र लामो सलक्क परेको फल र बढी फल्ने बोटबाट बीउ निकाल्नु पर्दछ ।

## बेर्ना तयार गर्ने तरिका

फालगुनदेखि भाद्रसम्म रोपिने बालीको लागि बीउ सिधै जमिनमा रोपेर खेती गर्न सकिन्छ भने अन्य समयका लागि प्लाष्टिक थैलामा बेर्ना उमारी खेती गर्नुपर्दछ । प्लाष्टिक थैलामा बेर्ना उमादा हेरचाह गर्न सुविधा हुने, बेर्ना राम्रो हुने हुन्छ । चाँडो तयार हुने, समयको बचत हुने र बेर्नालाई रोगव्याधि आदिबाट बचाउन सजिलो हुन्छ ।

## प्लाष्टिक थैलामा बेर्ना उमार्ने विधि

प्लाष्टिक थैलामा बेर्ना उमानका लागि प्लाष्टिक थैला ३ इन्च चौडाई र ५ इन्च लम्वाई अर्थात् ४ इन्च चौडाई र ६ इन्च लम्वाई भएका लिनुपर्दछ । उक्त थैलामा सिंचाई दिंदा बढी भएको पानी निकासको लागि थैलाको पिंघ तथा मध्य भागमा ६-७


वटा स-साना प्वाल बनाउनु पर्दछ । थैलामा भर्ने माटोको मिश्रण बनाउँदा माटोको प्रकार अनुसार राम्ररी पाकेको गोवरमल, माटो, वालुवा र पाइएमा खरानी तालिका १ मा दिइएनुसार मिसाई मिश्रण तयार गर्नुपर्दछ ।

### तालिका १ प्लाष्टिक थैलामा प्रयोग गरिने मिश्रणको मात्रा (भागमा)

माटोको मिसिम	माटो	गोवरमल	खरानी	वालुवा
दोमट	२	२	१	१
बलौटे	२	२	१	पद्दैन
चिम्ट्याइलो	२	२	१	२

उक्त मिश्रण बनाउँदा सुख्खा भएमा पानी मिसाई चिसो गराएर मात्र प्लाष्टिक थैलामा भर्नु पर्दछ । थैलामा माटो भर्दा थैलाको माथिल्लो भागको २-३ से.मि. खाली राखी भर्नु पर्दछ । यसरी माटो भरिसकेपछि २ से.मि. गहिराईमा पर्नेगरी २ वटा बीउ प्रति थैला रोप्नु पर्दछ र हल्का सिंचाई दिनु पर्दछ । मौसम अनुसार कलिला बेर्नलाई वर्षाको समयमा पानीबाट जोगाउन अर्धे गुमोज र जाडोको समयमा तापक्रम बढाउन पूर्ण गुमोज भित्र राख्नु पर्दछ ।

जाडो मौसममा बीउ उम्रन धेरै ढिलो हुने हुँदा बीउलाई रोप्नु भन्दा २४ घण्टा पहिला पानीमा भिजाउने र भिजेको बीउलाई एक पटक धोएको पातलो कपडामा (मलमल) पोको पारी १२ घण्टा सम्म मलखातोमा गाडी बीउ फुटी सकेपछि मात्र प्लाष्टिक थैलामा रोप्नु पर्दछ (चित्र १) । वेर्ना उम्हिसकेपछि एउटा स्वास्थ बिरुवा मात्र थैलामा राखी अर्को हटाउनु पर्दछ । वेर्ना ३-४ पाते भएपछि खेत/बारीमा सार्नुपर्दछ । बेर्नलाई दहो बनाउन खेत/बारीमा सार्नुभन्दा ३-४ दिन पहिले टनेलबाट प्लाष्टिक हटाउनु पर्दछ ।



चित्र १ जाडो समयमा बीउ उमार्नका लागि पानीमा भिजाएको बीउ कपडामा पोकोपानी मलखातोमा राखेको ।

वेर्ना उमार्दा विचार पन्याउनु पर्ने कुराहरू निम्नानुसार छन् :

- भारपात निकाल र औषधि छर्न सजिलो हुने हुँदा प्लाष्टिक गुमोज १-१.५ मिटर चौडाईको बनाउनु पर्दछ ।
- दिउँसोको समयमा (धाम लागोको बेला) प्लाष्टिक खोली दिनुपर्दछ र विहान बेलुका जाडो समयमा र पानी परेमा प्लाष्टिकले ढाकिदिनु पर्दछ । तर गर्मी समयमा वर्षाबाट बचाउन र तापक्रम बढन नदिन दुई मुख खुला राख्नुपर्दछ ।
- वेर्ना उम्हिएपछि एक एक वित्ताको फरकमा वेर्नलाई ठाउँ सार्नु पर्दछ । यसो नगरेमा वेर्ना अग्लो र टुप्पामा मात्र पात पलाई डाँठ र काण्ड लुलो हुन्छ र वेर्ना राम्रोसँग सदैन ।
- नर्सरीमा जरा कुहिने रोग देखिएमा डाइथेन एम-४५, २ ग्राम वा वेभिष्टिन १ ग्राम प्रति लिटर पानीमा मिसाई माटो भिज्ने गरी छर्नु पर्दछ र कीरा नियन्त्रणका लागि नुभान २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।
- बिरुवा कमजोर भएमा साना बिरुवाको लागि १० ग्राम युरिया प्रतिलिटर पानीमा र ठूला बिरुवाको लागि २० ग्राम युरिया प्रतिलिटर पानीमा वा सानो बिरुवामा एक गिलास गाईको गहुतमा १० गिलास पानी र ठूला बिरुवामा ६-७ गिलास पानी मिसाई १०-१५ दिनको फरकमा छर्नु पर्दछ ।

बुढाथोकी (२००६) अनुसार अर्गानिक बेमौसमी वेर्ना उत्पादन गर्दा निम्नानुसार गर्न सिफारिस गरिएको पाइएको छ:

- बेर्नलाई जरा कुहिने रोग र कीराबाट जोगाउन माटोको मिश्रण बनाउँदा १०० के.जी. माटोमा संजिवनी १०० ग्राम + सख्खर १०० ग्राम र दमन के वा मेट्राजिएम १०० ग्राम पनि मिसाउनु पर्दछ ।
- नेमाटोड वा जरामा गिर्खा लागि बोटको मुन्टा बढन नपाई कच्चाककुचुक हुने र पातमा सेतासेता धर्सा र पहेलोपना देखिने हुँदा उक्त रोगबाट बचाउनका लागि माटोको मिश्रण बनाउने समयमा कार्बोफ्युरान वा निम, तोरीको पिना, नेमाटोडका शत्रु जिवाणु भर्टेसिलियम र दमन-एन अलिअलि माटोमा मिसाउनु पर्दछ ।

### जमिनको तयारी

काँकोका लागि जग्गा तयारी गर्दा जमिनलाई २-३ पटक राम्ररी खनजोत गरी माटो खुकुलो र बुरुराउदो पार्नुपर्दछ । जमिनमा भएका भारपात तथा ढुङ्गा हटाई जग्गा

समथर बनाउनु पर्दछ । त्यसपछि मौसम अनुसार गर्मी तथा सुख्खा समयमा<sup>१.५</sup> मिटर चौडा तथा वर्षा समयमा २ मिटर चौडा ड्याङ बनाउनु पर्दछ । बढी पानी निकास तथा हिड्डुल गर्न सजिलोका लागि दुई ड्याङको बिचमा ३० से.मि. को कुलेसो बनाउनु पर्दछ । ड्याङ बनाउँदा बिचको भाग केही उठेको र दुवैतिर ढाल परेको हुनु पर्दछ ।

### बिरुवा लगाउने विधि

गर्मी तथा सुख्खा महिनामा पंक्तिको दूरी १२० से.मि. र बोटको दूरी १२० से.मि. मा बोट सार्नु पर्छ भने वर्षाको समयमा उक्त दूरी २ मिटर हुनुपर्दछ । जाडो समयमा प्लाष्टिक घरभित्र खेती गर्दा पंक्तिको दूरी १००-१२० से.मि. र बोटदेखि बोटको दूरी ६० से.मि. राख्नु पर्दछ । काँको लगाउनु भन्दा एक हप्ता पहिले उक्त दूरीमा ३०-४५ से.मि. गहिरो र ३०-४५ से.मि. गोलाइको खाड्ल खनी तपसिल अनुसारको मलखाद माटोमा राम्रोसँग मिसाई खाड्ल पुर्नुपर्दछ र सिंचाई दिनुपर्दछ ।

### मलको मात्रा

गोबरमल	-	२-३ के.जी. प्रतिखाड्ल
डि.ए.पी.	-	२० ग्राम प्रतिखाड्ल
म्युरेड अफ पोटास	-	१५ ग्राम प्रतिखाड्ल
पिना	-	५० ग्राम

### बिरुवा सार्ने तरिका र समय

बेर्ना ३-४ पातको भएपछि सार्न उपयुक्त हुन्छन् । रोप्नुभन्दा अगाडि प्लाष्टिकमा भएको बेर्नालाई पानी दिनुपर्दछ । त्यसपछि बेर्ना लगाउने स्थानमा प्लाष्टिकमा भएको माटो बराबरको खाल्टो खन्नु पर्दछ । बेर्ना रोप्ने बेलामा बेर्नाको जरा नखल्वलिने धारिलो चक्कु वा ब्लेडको सहायताले थैला काटी हटाउनु पर्दछ र माटोको ढिक्का सहित तयारी खाल्डोमा बेर्ना रोप्नुपर्दछ । बिरुवा रोपेपछि बोटको वरिपरि माटो हाली राम्रोसँग थिची पराल वा सुकेको घाँस आदिको छापो दिई तुरुन्त सिंचाई दिनुपर्दछ । बेर्ना प्लाष्टिक थैलामा जुन अवस्थामा छ त्यही अवस्थामा जमिनमा सार्नु पर्दछ । सम्भव भएसम्म बेर्ना सारेको २-३ दिनसम्म चर्को घामबाट बचाउन बिरुवालाई छाँया दिनु राम्रो हुन्छ । बेर्ना विहान तथा दिउँसोको घाममा नसारी बेलुकापख मात्र सार्नु पर्दछ ।

### बाली व्यवस्थापन

#### छापो दिने

बेर्ना सारी सकेपछि बेर्नाको वरिपरि तथा खाली जग्गामा सुकेको घाँस, पराल, पात आदिले छापो दिनुपर्दछ । छापोले जराको तापकमलाई ठिक राख्न, माटो खुकुलो राख्न, चिस्यान राख्न र भारपात नियन्त्रण गर्न मद्दत गर्दछ । यदि प्लाष्टिकको छापो प्रयोग गर्ने हो भने बेर्ना रोप्नु अगाडि प्लाष्टिक विछ्याएर बिरुवा रोप्ने ठाउँमा प्लाष्टिकमा बेर्ना रोप्नु पर्दछ । प्लाष्टिकको छापो दिंदा तापकम बढी हुने र माटोमा भएको तत्वहरू पनि बिरुवाले चाँडो उपलब्ध गर्ने हुँदा उत्पादनमा बृद्धि भएको पाइएको छ । उपाध्याय तथा साथीहरू (२००४) को रिपोर्ट अनुसार काँकोखेतीमा प्लाष्टिकको प्रयोग गर्दा बाली १५-२० दिन पहिले तयार हुने, उत्पादन ३०-५० प्रतिशतले बृद्धि हुने र फल टिप्ने अवधि ४०-६० प्रतिशतले लामो हुने बताइएको छ । यसरी छापो दिंदा फल माटोको सम्पर्कमा नहुने हुँदा फलको रंग एकनासको हुने हुँदा बढी मूल्यमा बिक्री हुन्छ ।

#### सिंचाई

खेती गरिने मौसम, समय, माटोको प्रकार र जग्गाको मोहडा अनुसार काँकोखेतीमा सिंचाईको समय र मात्रा फरक फरक हुन्छ । साधारणतया गर्मी समयमा ३-५ दिनको फरक र जाडो समयमा १०-१५ दिनको फरकमा माटोको चिस्यान हेरी सिंचाई दिनु पर्दछ । सिंचाई दिंदा कुनै पनि हालतमा जग्गामा पानी जम्नु हुँदैन । त्यसैले एकै फटक बढी पानी दिनुभन्दा पटक-पटक गरी थोरै थोरै पानी दिनु राम्रो हुन्छ । तापकम ३५ डिग्री सेल्सियसभन्दा बढी र माटो थोरै सुख्खा भएमा काँको तितो हुन्छ । माटोको चिस्यान कायम राख्न बिरुवामा घाँस पातको बाक्लो छापो दिनुपर्दछ । वर्षा समयमा भने सिंचाई भन्दा निकासको राम्रो प्रवन्ध मिलाउनु पर्दछ । यदि पानीको अभाव छ भने थोपा सिंचाई प्रविधिबाट बिरुवाको जरामा पानी दिनु पर्दछ । थोपा सिंचाईद्वारा पानी दिंदा बिरुवालाई पाइपमा भएको प्लाष्टिकको दूरी अनुसार लगाउनु पर्दछ । बिरुवालाई चाहिने सूक्ष्मतत्व तथा थप मलखाद पनि पानीसँग मिसाई दिन सकिन्छ । सिंचाई दिंदा बिरुवाको पात तथा लहरामा नपर्ने गरी दिनुपर्दछ । पात तथा लहरामा पानी दिंदा रोगको बढी आक्रमण हुन्छ ।

## थाँका/टेको दिने

थोरै संख्यामा विरुवा लगाइएको छ भने प्रत्येक बोटको लागि एक एक गोटा रुखका हाँगा वा बाँसका थाँका नजिकै गाडी यसै थाँकामा बोटका लहारा लगाई दिनु पर्दछ। व्यावसायिक स्तरमा काँक्रोखेती गर्दा कि त छापो दिएर त्यसै माथि काँक्रो फलाइन्छ कि त ४-६ फिट उचाई भएको बाँस वा डोरीको टाँड बनाउनु पर्दछ। यदि यसो गर्न सम्भव नभएमा दुई पाखे गोठको आकार जस्तो बाँसको थाँका घर बनाउनु पर्दछ। यो बनाउनका लागि ३ मिटरको दूरीमा लिन लहर बाँसको पोल गाडनु पर्दछ। जसमा बिच लहरका पोल अग्ला र दुई छेउका पोल होचा हुनु पर्दछ। यि तिनै लहरमा बाँसको बलो राखी बिचको बलोबाट दुवै छेउको बलोसम्म मसिनो तार वा प्लाष्टिकको डोरी वा बाँसका मसिना भाटा, आदि तन्काएर बाध्नु पर्दछ। यसरी पोल गाड्दा हार हारको फरक ३ मिटर र पोल पोलको फरक २ मिटर हुनु पर्दछ र बेर्ना रोप्दा पोल नजिकै रोप्नु पर्दछ। यसरी थाँका दिंदा काँक्रोको उत्पादन बढी हुने र गुणस्तरीय काँक्रा उत्पादन गर्न सकिने कुरा अनुसन्धानबाट पुष्टि भएको छ।

## काँटछाँट

धेरैजसो कृषक दाजुभाईहरूले काँक्रोमा काँटछाँट गर्दा काँक्रो तितो हुन्छ भनि गर्दैनन्। तर काँटछाँट गर्दा काँक्रो तितो नभई फलको गुणस्तर तथा उत्पादनमा बृद्धि हुन्छ। काँटछाँट गर्दा फल नलागेका वा फल लाग्न छोडेका शाखा लहराहरू हटाउदै जानु पर्दछ। यसको साथै रोग लागेका बुढापातहरू र जमिनको सम्पर्कमा आएका पातहरू हटाउदै जानु पर्दछ। लहरामा लागेका वाङ्गाटिङ्गा फलहरू, घाँटी सुकेका र अन्य विकृति फलहरू कलिलै अवस्थामा हटाउँदा बाँकी रहेका फलहरूको उत्पादनमा बृद्धि हुन्छ र गुणस्तरका काँक्रा उत्पादन गर्न सकिन्छ।

## थप मल दिने

बेर्ना हुक्कै गएपछि विरुवामा पुनः मलखाद दिँदै जानु पर्दछ। बेर्ना सारेको २०-२५ दिनदेखि १०-१५ दिनको फरकमा प्रतिबोट ५-१० ग्राम युरिया मल बेर्नादेखि एक कुरेत टाढा वरिपरि औंठी आकार बनाई दिनुपर्दछ र हल्का सिंचाई गर्नु पर्दछ। यसका साथै गाईभैसीको गहुँत १ भाग ५-६ भाग पानीमा मिसाई प्रतिबोट आधादेखि एक लिटर दुई तिन पटक छर्दा उत्पादनमा बृद्धि भएको पाइएको छ। त्यसैगरी फल टिप्प थालेपछि, प्रत्येक टिपाई पछि थप मलखाद दिनु पर्दछ। यदि माटोमा सूक्ष्म तत्वको कमी छ भने वोरेक्स १ ग्राम, जिंक १ ग्राम र वायोजाम १ ग्राम प्रतिबोट

बिरुवा रोपेको ३०-३५ दिनमा दिनु पर्दछ। यदि यी नभएमा एग्रोमिन, मल्टिप्लेक्स, भेजीमेक्स, मिराकोलन आदि बोटको अवस्था हेरी १०-१५ दिनको फरकमा ३-४ चोटी छर्नु पर्दछ। मिराकोलन विरुवामा छर्दा पोथी फूलको संख्या बढ्न जाने हुँदा उत्पादनमा बृद्धि हुन्छ। यी माथिका हमोन छर्दा आवश्यक भएमा कीरा तथा रोगनाशक विषादी र भोलमल समेत मिसाई छर्न सकिन्छ।

## फल टिप्पे

वर्णशंकर अगौटे जातका काँक्रामा बीउ उम्रेको लगभग ४०-६० दिनमा नै पहिलो फल टिप्प सकिन्छ। साधारणतया फल धेरै ठूलो हुन्जेल नटिप्पे हो भने काँक्रो कम फलदछ त्यसैले काँक्रो कलिलै अवस्थामा (बीउ नछिपिदै) टिप्पु पर्दछ। पोथी फूल फूलेको १२-१५ दिनमा वा मुट्ठीभर भएपछि काँक्रा टिप्पाले राम्रो बजार भाउ पाउन सकिन्छ र उत्पादनमा पनि बृद्धि हुन्छ। फल टिप्पा ओभानो तर ठण्डा भएको समयमा टिप्पु पर्दछ। शीत भएको समयमा फल टिप्पा फलमा औलाको दाग लाग्ने र बोटमा पनि असर पर्न जान्छ भने बढी तापक्रम वा घाम लागेको बेलामा फल टिप्पा श्वासप्रश्वास प्रक्रिया बढी हुने भएकोले काँक्रो चाँडै विग्रन्छ। त्यसैले फल टिप्पा विहान शीत ओभाएपछि वा बेलुका तापक्रम कम भएपछि टिप्पु पर्दछ।

## फल टिप्पे तरिका

काँक्रो टिप्पा भेट्नु सहित कैची वा सिकेचरको सहायताले टिप्पु पर्दछ। भेट्नु नभएका फल तथा घाउचोट लागेका फल अलग गरी घरायसी प्रयोग वा चाँडो विक्री गर्नु पर्दछ। यस्ता फलहरूले इथाइलिन भन्ने र्यास बढी उत्पादन गर्ने हुँदा राम्रो काँक्राहरूलाई चाँडै नै पहेलो बनाइदिन्छन्। फल टिप्पी सकेपछि फललाई चर्को घाममा नराखी शितल वा छहारीमा राख्नु पर्दछ। एकै ठाउँमा ठूलो थुप्रो गरी फल राख्दा तलका फल थिचिने र चाँडो तात्ने हुँदा (श्वासप्रश्वास बृद्धि हुने) लामो समयसम्म भण्डारण गर्न सकिदैन।

## बजार व्यवस्थान

काँक्रो टिप्पिसकेपछि जात अनुसारको एकनासका लामा, सलक्क परेका, घाउचोट नलागेका फल छनोट गरी बजारको लागि प्याकिङ्ग गर्नुपर्दछ। बिग्रेका, वाङ्गा र चोट लागेका काँक्रा घरायसी प्रयोग वा नजिकैको बजारमा विक्री गर्नुपर्दछ। फलहरू प्लाष्टिक टोकरी, क्रेट, वोरा वा डोकामा प्याकिङ्ग गरी टाढा बजारका लागि ढुवानी गर्न सकिन्छ। डोको सोली आदिमा प्याकिङ्ग गर्दा पहिले पराल, कागज वा अन्य

त्यस्तै बस्तु पिंगमा र वरिपरि राखी प्याकिङ्ग गर्दा घाउचोट लाग्दैन र ढुवानीमा सुरक्षित रहन्छन् । नेपालमा एक दिनको दूरीसम्म पठाउँदा काँकोलाई बेलुकापख टिपी रातीमा बसको छ्तमा राखेर ढुवानी गरिन्छ । यसो गर्दा तापक्रम बढी नहुने र सुरक्षित साथ ढुवानी गर्न सकिन्छ । फलहरू खेत/वारीबाट टिपिसकेपछि ४० ग्राम वोरेक्स प्रतिलिटर पानीमा वा १० ग्राम वोरीक एसिड प्रतिलिटर पानीमा मिसाइएको भोलमा उपचार गराउनु पर्दछ र फल ओभाएपछि मात्र प्याकिङ्ग गर्नुपर्दछ । अन्य देशमा धेरै लामो दूरीमा फल पठाउँदा १०-१५ डिग्री सेल्सियस तापक्रम कायम भएको ट्रकद्वारा ढुवानी गरिन्छ ।

## भण्डारण

साधारणतया चिसो ठाउँमा ३-४ दिनसम्म कोठामा नै काँको भण्डारण गर्न सकिन्छ तर १०-१२ डिग्री सेल्सियस तापक्रम र ९५ प्रतिशत वायुको सापेक्षिक आद्रता भएमा दुईहप्तासम्म काँको भण्डारण गर्न सकिन्छ । यो गर्मी मौसमको बाली भएको हुँदा १० डिग्री सेल्सियस भन्दा कम तापक्रममा भण्डारण गर्नु हुँदैन यदि भण्डारण गरेमा चिसो खफ्न नसकी फलमा घाउ देखा परी फल कुहिन्छ । छोटो समयसम्म काँकोलाई सेलारस्टोर वा जिरो इनर्जी भण्डारणमा पनि सुरक्षित साथ भण्डारण गर्न सकिन्छ । काँको भण्डारण गर्नु भन्दा पहिले ओरियोफङ्गिन ५०-२०० पि.पि.एम.को भोलले उपचार गर्नु पर्दछ । काँको भण्डारण गर्दा छुटै कोठामा वा केरा, गोलभेडा, आदि जसले बढी इथाइलिन ग्यास उत्पादन गर्दछन् त्यससँग सँगै भण्डारण गर्नु हुँदैन । यसो गर्दा काँको चाडै विग्रने र पहेलो हुने हुन्छ । पाकेको काँको भने लामो समयसम्म घरको कौसी वा अन्य हावा खेल्ने ठाउँमा भण्डारण गर्न सकिन्छ जुन पछि अचार वा बीउको लागि प्रयोग गर्न सकिन्छ ।

## बर्षेभरि काँकोखेती

यातायातको सुविधा तथा बाजार नजिकको क्षेत्रमा बेमौसमी काँकोखेती आयआर्जनको मूलस्रोत बन्दै आएको छ । काँको गर्मी तथा न्यानो मौसममा गरिने बाली भएकोले वर्षेभरि यसको खेती गर्न प्लाष्टिक घरले ठूलो सहयोग पुऱ्याएको छ । यति हुँदाहुँदै पनि नेपालमा प्रचलित स्थानीय तथा उन्नत जात सबै बेमौसममा प्लाष्टिक घरभित्र गर्न सकिदैन । खासगरी जेठदेखि असोजसम्म उच्च तापक्रम र बढी वर्षा तथा कातिकदेखि माघसम्म न्यून तापक्रम र बढी कुहिरो लाग्ने हुँदा प्लाष्टिक घर बनाउँदा उक्त कुराहरूलाई मध्यनजर गर्नु नितान्त आवश्यक छ । यसको अलवा विभिन्न मौसममा खेती गर्न सकिने वर्णशंकर जातको छनोट र

काँकोमा उच्च तापक्रमले लाग्ने बढी भाले फूल तथा न्यून तापक्रमा न्यून भाले फूल आउने समस्या तथा सेंचनक्रियामा आउने कठिनाई समाधान गर्न सकिएमा पहाडको खोंच, बेंसी (८००-१००० मि.) मा सजिलैसँग वर्षेभरि काँकोखेती गर्न सकिने अनुसन्धानबाट पुष्टि भएको छ । मौसमी काँकोखेतीको बारेमा अगाडि नै उल्लेख गरिएको हुँदा यहाँ वर्षेभरि काँकोखेती गर्दा ध्यानु दिनु पर्ने कुरा तथा प्लाष्टिक घर निर्माण र विभिन्न मौसममा गरिने जातको उल्लेख गरिएको छ ।

## प्लाष्टिक घर

गोलभेडा उत्पादनका लागि बनाई अर्ध चन्द्रआकार तथा गुमोज प्लाष्टिक घरभन्दा काँकोखेतीका लागि (लहरे बालीमा भएको हुँदा) प्लाष्टिक घरको उँचाई बढी हुनु पर्दछ । प्लाष्टिक घरको निर्माण गर्दा मुख्य मौसमी बालीमा बढी खर्च लाग्ने र उत्पादित बस्तुको मूल्य कम हुने हुँदा खासै फाइदा लिन सकिदैन । तर बेमौसमी काँको उत्पादनमा प्लाष्टिक घर एक फाइदाजनक व्यवसाय नै सिद्ध भएको छ । प्लाष्टिक घर बनाउँदा गर्मी मौसमको लागि अर्ध आकारको वा पानीबाट बचाउने उद्देश्य राखी बनाउनु पर्दछ भने जाडो मौसममा तापक्रम नियन्त्रित गर्न सकिने वा पूरा छोपिने गरी बनाउनु पर्दछ । प्लाष्टिक घरको छाना गुमोज आकार वा दुई पाखे जस्तो बनाएतापनि छानोको पाखामा भिरालोपना पर्याप्त हुनु पर्दछ । यसो नभएमा वर्षाको पानी छानामा जम्मा भई प्लाष्टिक चौडै च्यातिने हुन्छ । यसको लागि सकेसम्म छाना बनाउँदा दुई पाखे बनाउनु राम्रो हुन्छ ।

## प्लाष्टिक घरको लागि जग्गाको छनोट

प्लाष्टिक घरको लागि जग्गाको छनोट गर्दा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ:

- छाँया पर्ने वा घर वा रुख आदिले घाम नछेक्ने र दिनभरि घाम लाग्ने जग्गा हुनु पर्दछ ।
- वर्षाँ समयमा पानी नपस्ने ज्यादै भिरालो जमिन वा पानी नजम्ने किसिमको खेत वा वारी प्लाष्टिक घर निर्माणका लागि उपयुक्त हुन्छ ।
- ज्यादा हुरी बतास लाग्ने स्थानमा प्लाष्टिक घर उचित हुँदैन ।
- जुका रोगबाट मुक्त वा सोही बाली नलगाएको जग्गा हुनु पर्दछ ।
- धेरै साँगुरा गरा वा पाटा (पाखो) मा घर बनाउँदा चौडाई कम हुने भएकोले सकेसम्म ५ मिटरभन्दा बढी चौडाई भएमा गरा वा वारीको छनोट गर्नु पर्दछ ।
- काँकोखेती काँचै खाइने हुँदा चोरीबाट बचाउँदा आफ्नो निगरानी चैविसै घण्टा पुग्ने स्थान छनोट गर्नु पर्दछ ।

## प्लाष्टिक घरको क्षेत्रफल

ठाउँ, जग्गाको क्षेत्रफल र लगाउने समयको आधारमा घरको क्षेत्रफल फरक पार्न सकिन्छ । पुस महिनामा काँको कम बढ्ने हुँदा लाइन लाइनको दुरी १-१.२ मिटर राखे पनि हुने हुँदा घरको चौडाई ५.५ मिटर भए राम्रो हुन्छ । यति चौडाई भएको घरमा विचमा ७० से.मी.को बाटो राखी दुई तर्फ २-२ बोट काँको लगाउन पुर्छ तर वर्षा वा गर्मीको समयमा लाइन लाइन दूरी १.५ मिटर राख्नु पर्ने हुँदा घरको चौडाई ६.७ मिटर राख्नु पर्दछ । घरको लम्बाई भने साधारणतया १५-२० मिटरको बनाउनु उपयुक्त हुन्छ । धेरै लम्बाईको घर बनाएमा विचमा हावा नलेल्ने र गर्मीमा ज्यादा गर्मी हुने हुँदा फूल भर्ने तथा चिचिला कुहिने सम्भावना बढी हुन्छ ।

धेरैवटा प्लाष्टिक घरसँगै बनाउनु परेमा एक प्लाष्टिक घरदेखि अर्को घरको विचमा २ मिटर खाली जग्गा छोडी विचमा कुलेसो खनी वर्षाको पानी तर्काउनु पर्दछ । गर्मी समयमा घर बनाउँदा प्लाष्टिक घरको मुख हावाखेल्ने दिसा तर्फ राख्नु पर्दछ ।

## प्लाष्टिक घर निर्माणका लागि आवश्यक सामाग्रीहरू

प्लाष्टिक घर बनाउँदा स्थायी वा अस्थायी कुन किसिमको बनाउने हो सोही अनुसार आवश्यक सामाग्रीको व्यवस्था गर्नु पर्दछ । स्थायी किसिमले घर बनाउन डण्डी वा जि.आई पाइप र महंगा खालका अल्ट्रा भ्वाइलेट प्लाष्टिक प्रयोग गर्नु पर्दछ तर यी घर धेरै महँगो पर्ने भएकोले र लामो समयसम्म एकै ठाउँमा काँकोखेती गर्दा माटोबाट सर्ने रोग लाग्ने हुँदा अस्थायी घर बनाउनु नै राम्रो हुन्छ ।

५ मिटर चौडाई, १८ मिटर लम्बाई र ४.४ मिटर उचाईको घर बनाउँदा निम्नानुसार सामानको आवश्यकता पर्दछः

- तारुवाँस २०/२५ वटा घना
- सेतो प्लाष्टिक (५०० गेजको) २० के.जी.
- जुटको ढोरी १-२ के.जी., प्लाष्टिक जोड्ने वा गास्ने टेप १ वटा र किला केही

## प्लाष्टिक घरको निर्माण

- सर्वप्रथम चौडाईको विचमा वा २.५ मिटरबाट लम्बाईतर्फ सिधा रेखा खिच्ने ।
- यो रेखा वा विच भागमा ३-३ मिटरको फरकमा चिन्ह लगाई उक्त चिन्हमा ६० से.मी. का खाडल खन्ने ।
- उक्त खाडलमा मुख्य खम्वाको रूपमा ५.१० मिटरका खम्वा गाड्ने, खम्वा गाड्दा ४.४ मिटर खम्वा वाहिर रहने गरी ६० से.मी. जमिन मुनी गाड्ने । खम्वा

गाड्नु भन्दा पहिले खम्वाको माथि धुरी बलो राख्नु पर्ने भएकोले काप निकालु पर्दछ र जमिनमुनी रहने भागमा डडेको मोविल वा अलकत्रा लगाउने वा प्लाष्टिकले टम्म हुने गरी बाध्नु पर्दछ । यसो गर्दा बाँस चाडै कुहिन पाउँदैन ।

- यस्तैगरी प्लाष्टिक घरको दुवै छेउमा पनि ३-३ मिटरको फरकमा विचको खम्वासँग सिधा हुने गरी ३.९ मिटर लामा खम्वाहरू ६० से.मी. माटोमुनी पर्ने गरी गाड्नु पर्दछ ।
- यसरी खम्वा गाडी सकेपछि विचमा धुरीबलो र छेउमा बलेसी बला राखी राम्रोसँग तार वा सुतलीले प्रत्येक खम्वासँग बलाहरू बाध्नु पर्दछ ।
- अब घरको माथिबाट भाटा राख्नका लागि घरको एक छेउबाट अर्को छेउमा पुर्ने गरी बाँसका १.५-१.७५ से.मी. चौडाइका भाटा नुहाई ३०-४० से.मी. फरकमा राम्ररी तन्काई बाँध्नु पर्दछ वा धुरी बलोमा भाटा तन्काई किल्ला ठोक्नु पर्दछ । त्यस्तैगरी घरको लम्बाई तिर पर्ने गरी दुवै पाखाको वरावर दूरीमा ३-४ लहर बाँसका भाटाभित्र पट्टिबाट राखी ढोरीले बाँध्नु पर्दछ ।
- यसरी घरको फ्रेम तयार गरिसकेपछि ५०० गेजको प्लाष्टिक राम्रोसँग तन्किने गरी ओडाउनु पर्दछ । जाडो मौसमका लागि उक्त प्लाष्टिकका दुवै छेउ माटो मुनी गाड्नु पर्छ भने वर्षा/गर्मी महिनामा १-१.५ मिटर माथि राखी प्लाष्टिक टुप्पालाई राम्रोसँग भाटामा बेरी भाटालाई पाखामा बाध्नु पर्दछ ।

प्लाष्टिक घर निर्माण भइसकेपछि घरको वरिपरि पानी नपस्ने गरी कुलेसो बनाउनु पर्दछ । यसरी कुलेसो बनाउँदा प्लाष्टिक घरबाट खसेको पानी र वाहिरबाट आएको पानी घरभित्र छिर्न पाउँदैन ।

## विभिन्न समयमा रोपनका लागि उत्कृष्ट काँकाका जातहरू र गर्नुपर्ने विशेष कार्यहरू

### वैशाख

सिफारिस जातहरू: महिको ग्रिन लङ्ग, भक्तपुर स्थानीय, मालिनी र निन्जा उत्पादन लिने समय: आषाढ - भाद्र

आर्थिक वर्ष २०६०/६१ मा तल्लो पहाडी क्षेत्र हेम्जामा विभिन्न १० जातका काँका प्लाष्टिक घर र खुला वातावरणमा परीक्षण गर्दा उत्पादनमा खासै अन्तर पाइएन तर भक्तपुर स्थानीय जातले प्लाष्टिक घरभित्र बढी उत्पादन दियो । पहिलो वर्षमा उत्कृष्ट देखिएका जातहरू दोस्रो वर्ष पात्याको देउराली (मध्य पहाड), तनहुँको

चाम्वास (बेंसी) तथा कास्कीको हेम्जा (तल्लो पहाड) मा प्लाष्टिक घरभित्र परीक्षण गरिएका काँक्राका जातको उत्पादन निम्नानुसार पाइयो ।

#### तालिका २ वैशाख महिनामा विभिन्न स्थानमा प्लाष्टिक घरभित्र गरिएको काँक्रोको जातीय परीक्षणको नतिजा (२०६२)

क्र.सं.	जातको नाम	उत्पादन (टन/हे.)		
		हेम्जा, कास्की (तल्लो पहाड)	चाम्वास, तनहुँ (बेंसी)	देउराली, पाल्या (मध्य पहाड)
१.	भक्तपुर स्थानीय	३७.५	१३.०	उत्पादन नगन्य मात्रामा भयो
२.	महिको ग्रिन लङ्ग	५८.७	१३.५	
३.	मालिनी	४८.६	१८.५	
४.	केनीन	३३.२	२०.०	
५.	निन्जा	५०.३	२०.०	

माथिको उत्पादन आँकडा हेर्दा वैशाख महिनामा तल्लो पहाडमा बेंसी क्षेत्रमा भन्दा बढी उत्पादन देखियो । मध्य पहाड देउराली, पाल्यामा भने पानीको अभाव र धेरै सुख्खाको कारण कुनै पनि जातमा राम्रो उत्पादन पाउन सकिएन ।

#### कार्यहरू

- यो समयमा प्लाष्टिक थैलामा बीउ नरोपी सीधा खेतमा बीउ रोप्न पनि सकिन्छ ।
- आषाढ-श्रावणमा बढी वर्षा हुने क्षेत्रमा खुला वातावरणमा खेती गर्दा पानीको निकास गर्नु पर्दछ, वा प्लाष्टिक घरभित्र खेती गर्नु पर्दछ ।
- शुरुमा वा बेर्ना रोप्ने र सार्ने समयमा बढी सुख्खा हुने भएकोले सिंचाईको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।
- पोथी फुल बढाउनका लागि १०-१५ दिनको फरकमा ३-४ पटक मिराकुलन २ एम.एल. प्रतिलिटर पानीमा मिसाई छर्नु पर्दछ ।
- बुढा पात तथा जमिनसँग सम्पर्क भएका पात समयमा नै हटाउनु पर्दछ ।

#### आषाढ

सिफारिस जातहरू: महिको ग्रिनलङ्ग, के.सि.यु.एफ-१, मालिनी र रानिया  
उत्पादन लिने समय: भाद्र-आश्विन

#### तालिका ३ आषाढ महिनामा विभिन्न स्थानमा प्लाष्टिक घरभित्र गरिएको काँक्रोको जातीय परीक्षणको नतिजा, २०६२

क्र.सं.	जातको नाम	उत्पादन (टन/हे.)	
		हेम्जा, कास्की (तल्लो पहाड)	चाम्वास, तनहुँ (बेंसी)
१.	रानिया	३५.३	१८.३५
२.	महिको ग्रिन लङ्ग	३१.०	१०.०
३.	के.सि.यु.एफ-१,	२४.६	१५.५
४.	मालिनी	३३.८	१५.२

माथिको उत्पादन आँकडा हेर्दा सबभन्दा बढी उत्पादन रानिया र मालिनीको देखियो । यो समयमा बढी वर्षा हुने हुँदा अर्ध प्लाष्टिक घरमा काँक्रोखेती गर्नु पर्दछ ।

#### कार्यहरू

- यो समयमा बढी गर्मी हुने हुँदा भाले फूलको संख्या एकदम बढी हुने हुन्छ । त्यसलाई नियन्त्रण गर्नका लागि विरुवाको १-२ र ४-५ पाते अवस्थामा इथोफेन २५ पि.पि.एम. को (२५ मि. ग्राम/लि. पानी) भोलले विरुवालाई उपचार गर्नु पर्छ ।
- मिराकुलन २ मि.लि. १ लिटर पानीमा मिसाई विरुवा फूल्न शुरुगरेपछि २-३ पटक १५ दिनको अन्तरालमा छर्नु पर्दछ ।
- यो समयमा पोथी फूलहरू शाखा लहरामा बढी लाग्ने हुँदा काँक्रोको बोट ४-६ पाते भएपछि मुख्य लहराको मुन्टो हटाई शाखा प्रशाखा लहराहरू आउन दिनु पर्दछ ।
- काँक्रामा बढी नाइट्रोजन मल दिंदा बोट भाँगिने र भाले फूल बढी लाग्ने हुँदा फूल फुल थालेपछि नाइट्रोजनको मात्रा घटाउदै जानु पर्दछ ।
- कम पानी पर्ने स्थानमा यो समयमा प्लाष्टिक घरमा भन्दा खुला वातावरणमा नै काँक्रो उत्पादन गर्नु पर्दछ ।

#### भाद्र

सिफारिस जातहरू: महिको ग्रिनलङ्ग, मालिनी, निन्जा र रानीया  
उत्पादन लिने समय: कार्तिक-मंसिर

**तालिका ४ भाद्र महिनामा विभिन्न स्थानमा गरिएको काँक्रोको जातीय परीक्षणको नतिजा (२०६२)**

क्र.सं.	जातको नाम	उत्पादन (टन/हे.)		
		हेम्जा, कास्की (तल्लो पहाड)	चाम्वास, तनहुँ (बेंसी)	देउराली, पाल्पा (मध्य पहाड)
१.	महिको ग्रिन लङ्ग	२३.७२	८.४०	९.७५
२.	के.सि.यु.एफ-१	१२.३०	५.९	८.०४
३.	मालिनी	२२.२६	४.११	६.८३
४.	निन्जा	२४.२३	८.६९	४.८
५.	रानिया	३५.५२	३.२८	६.२५

यो समय शुरुमा धेरै गर्मी हुने हुँदा उक्त जातहरू खुला वातावरणमा परीक्षण गरिएको थियो । विभिन्न क्षेत्रहरूमा विभिन्न जातको उत्पादनमा अन्तर देखियो । तल्लो पहाडमा बेंसी क्षेत्र र मध्य पहाडमाभन्दा उत्पादन निकै राम्रो देखियो । बेंसी क्षेत्रमा शुरुको अवस्थामा बढी तापक्रम र मध्य पहाडमा फल फल्ने अवस्थामा कम तापक्रम हुने भएकोले उत्पादनमा ह्रास आएको अनुमान गरिएको छ । विभिन्न ५ जातमध्ये मध्य पहाडमा सबभन्दा बढी उत्पादन रानीया र त्यसपछि महिको ग्रिन लङ्गको पाइयो ।

#### कार्यहरू

- यो समयमा पनि बढी गर्मी हुने हुँदा शुरुको अवस्थामा आषाढ महिनामा गर्नुपर्ने क्रियाकलापहरू गर्नुपर्दछ ।
- मध्य पहाडमा सम्भव भएसम्म कार्तिक-मौसिरमा तापक्रम बढाउनका लागि प्लाष्टिक घरको निर्माण गर्नु पर्दछ । सो सम्भव नभएमा छापोको व्यवस्था गर्नु पर्दछ ।
- यो समयमा रोपिएको मालिनी जातको काँक्रामा केही फलहरू तितो पाइयो । यसलाई नियन्त्रण गर्नका लागि विरुवामा पटक पटक सिंचाई दिई माटोमा चिस्यान कायम राख्नुपर्दछ ।

#### कार्तिक

सिफारिस जातहरू: निन्जा, मालिनी, र भक्तपुर स्थानीय  
उत्पादन लिने समय: पौष-माघ

**तालिका ५ कार्तिक महिनामा विभिन्न स्थानमा प्लाष्टिक घरभित्र गरिएको काँक्रोको जातीय परीक्षणको नतिजा (२०६२)**

क्र.सं.	जातको नाम	उत्पादन (टन/हे.)		
		हेम्जा, कास्की	चाम्वास, तनहुँ	देउराली, पाल्पा
१.	महिको ग्रिन लङ्ग	११.५	१५.१७	८.५
२.	मालिनी	१८.१	८.७८	१५.१
३.	रानिया	११.५	९.२६	८.५
४.	भक्तपुर स्थानीय	१६.०	१२.१३	१३.०
५.	निन्जा	१९.७	७.४६	१६.७

#### कार्यहरू

- यो समयमा बीउलाई सिधै जमिनमा नरोपी प्लाष्टिक थैलामा बीउ उमारी प्लाष्टिकको टनेलभित्र राख्नु पर्दछ ।
- कम तापक्रमले गर्दा बोटको बृद्धि रोकिने, फल नबढने र भाले फूलको उत्पादन एकदम कम लाग्ने हुन्छ । यसको साथै लहराको टुप्पोमा २-३ वटा पोथी फूल लागेर बृद्धि रोकिने हुन्छ, त्यसको नियन्त्रका लागि हर्मोन तथा भिटामिनको बढी प्रयोग गर्नुपर्दछ ।
- यस समयमा बोटको मुख्य हाँगोमा धेरै पोथी फूल आउने र बोट नभाँगिने हुँदा बोट बोटको दूरी कम गर्नु पर्दछ (६० से.मी.) र शाखा हाँगाहरू हटाउनु पर्दछ ।
- धेरै चिसो बढ्दै गएपछि प्लाष्टिकको घरको ढोकाहरू रातको समयमा बन्द गर्नु पर्दछ । यस समयमा भाले फूल निकै कम हुने र प्लाष्टिक घरभित्र माहुरीको आवात-जावत पनि कम हुने हुँदा हरेक दिन विहान ८-११ बजेसम्म हातले फूल टिपी परागसेंचन गर्नुपर्ने हुन्छ । यसरी परागसेंचन गर्दा एउटा भाले फूलले ५-६ वटा पोथी फूललाई परागसेंचन गराउन सकिन्छ ।
- यसका साथै चिसो मौसममा भाले फूल बढी उत्पादन गर्न सक्ने जातहरू जस्तै भक्तपुर स्थानीय र धनकुटा स्थानीय जातको १-२ वटा विरुवाहरू अन्य जातको ५-१० बोटको अन्तरमा रोप्नु पर्दछ ।
- प्लाष्टिक घरभित्र तापक्रम बढाउनका लागि विरुवाको वरिपरि छापोको व्यवस्था गर्नुपर्दछ । र धेरै चिसो भएमा विहानीपछि प्लाष्टिक घरमा धुवाउनु पर्दछ ।

#### पौष

सिफारिस जातहरू: महिको ग्रिन लङ्ग, मालिनी र भक्तपुर स्थानीय  
उत्पादन लिने समय: फागुन-चैत्र

पहिलो वर्षमा कास्कीको हेम्जा (तल्लो पहाड) मा विभिन्न १० जातको परीक्षण गरिएको थियो जसबाट राम्रा भएका ४ जातहरू भक्तपुर स्थानीय, महिको ग्रिनलङ्ग, मालिनी रानीयाको परीक्षण कास्कीको हेम्जा, तनहुँको चाम्वास र पाल्पाको देउरालीमा परीक्षण गरी उत्कृष्ट भएका ३ जातहरू तेस्रो वर्षमा हेम्जा, चाम्वास, देउराली, कुँडुले र याम्पाफाँटका कृषकको खेतवारीमा प्लाष्टिक घरभित्र परीक्षण गरिएको थियो जसको नतिजा तलको तालिकामा दिइएको छ ।

#### तालिका ६ पौष महिनामा विभिन्न स्थानमा प्लाष्टिक घरभित्र गरिएको काँक्रोको जातीय परीक्षणको नतिजा (२०८२)

क्र.सं.	जातको नाम	उत्पादन (टन/हे.)				
		हेम्जा, कास्की	देउराली, पाल्पा	चाम्वास, तनहुँ	कुँडुले, वाग्लुङ्ग	याम्पाफाँट, तनहुँ
१.	महिको ग्रिन लङ्ग	३८.४	१३.२४	१३.८	१४.५८	५४.८
२.	भक्तपुर स्थानीय	२५.४	१६.४१	१५.८	१६.७५	५०.८
३.	मालिनी	३१.०	११.८७	१९.५	१०.१४	३६.९

अन्य ठाउँको तुलनामा याम्पाफाँटमा निकै बढी उत्पादन भएको देखियो । यसको मुख्य कारण उक्त स्थानमा कृषकहरू काँक्रो प्रति बढी उत्साही देखिएका, बजारको समस्या नभएको, सिंचाई तथा मलखादको राम्रो व्यवस्था गरिएको र विभिन्न हर्मोनहरूको समेत प्रयोग गरीएकोले बढी उत्पादन हुन गएको देखिन्छ ।

#### कार्यहरू

- यो समयमा चिसोको कारणबाट बेर्ना उर्मान मुस्किल पर्ने भएकोले बीउलाई २४ घण्टासम्म पानीमा भिजाई उक्त बीउलाई पातलो मलमल कपडामा पोकोपारी २४ घण्टासम्म मलखादमा गाड्नु पर्दछ र बीउ फुटिसकेपछि वा अंकुरण शुरू भएपछि प्लाष्टिक थैलामा दुई दुई वटा बीउ रोप्नु पर्दछ ।
- यसरी थैलामा बीउ रोपिसकेपछि थैलालाई प्लाष्टिक गुमोज भित्र राख्नु पर्दछ । घामलागेको समयमा प्लाष्टिक खोल्ने र विहान बेलुका र घाम नलागेको बेलामा प्लाष्टिक टनेल हावा नछिर्ने गरी ढाक्नु पर्दछ ।
- यस समयमा विरुवाको बृद्धि निकै कम हुने भएकोले विरुवा उम्रेपछि सानो विरुवाको लागि १० ग्राम युरिया प्रतिलिटर पानी र ठूला विरुवाका लागि २०

ग्राम युरिया प्रतिलिटर पानीमा मिसाई १०-१० दिनको अन्तरमा छर्नु पर्दछ । यसको अलावा अन्य सूक्ष्म खाद्यतत्व (भिटामिन) हरू पनि छर्नु पर्दछ ।

- जाडो मौसममा विरुवामा भाले फूलको संख्या निकै कम देखिने भएकोले बेर्नाको ४ पाते अवस्थामा सिल्फर नाइट्रेट २०० पि.पि.एम. (२०० मि.लि. ग्राम प्रतिलिटर पानी) छर्नु पर्दछ ।
- प्लाष्टिक घरभित्र रोपिएका काँक्रोमा परागसेंचन धेरै कम हुने हुँदा हातको सहायताले परागसेंचन गरी दिनु पर्दछ ।

#### फागुन

सिफारिस जातहरू: महिको ग्रिन लङ्ग, भक्तपुर स्थानीय र कुशले उत्पादन लिने समय: वैशाख-जेठ

पहिलो र दोस्रो वर्षको अध्ययन पश्चात् उत्कृष्ट देखिएका जातहरू तेस्रो वर्ष विभिन्न क्षेत्रहरूमा परीक्षण गरिएको थियो जसको नतिजा तलको तालिकामा दिइएको छ ।

#### तालिका ७ फागुन महिनामा विभिन्न स्थानमा गरिएको काँक्रोको जातीय परीक्षणको नतिजा (२०८२)

क्र.सं.	जातको नाम	उत्पादन (टन/हे.)				
		हेम्जा, कास्की	देउराली, पाल्पा	चाम्वास, तनहुँ	कुँडुले, वाग्लुङ्ग	याम्पाफाँट, तनहुँ
१.	भक्तपुर स्थानीय	१३.६	१६.४१	४६.६५	३५.४६	३०.८३
२.	महिको ग्रिन लङ्ग	२४.८	१३.२४	४३.८०	२७.५०	२५.४१
३.	कुशले	१२.१	८.२१	२१.५५	२१.७१	२१.०५

#### कार्यहरू

- फागुनको शुरुमा रोप्दाखेरी चिसो हुने भएको हुँदा विरुवालाई प्लाष्टिक थैलाभित्र उमार्नु पर्दछ ।
- यो समयमा खुला वातावरणमै काँक्रो रोप्दा राम्रो उत्पादन हुने हुँदा प्लाष्टिक घरको प्रयोग नगरेपनि हुन्छ ।
- यस समयमा अन्य वर्षशंकर जातहरूभन्दा कृषकहरूले नै प्रयोग गरिरहेका जातहरू नै राम्रा देखिएका छन् ।

- कृषकहरूले महिको प्रिनलङ्ग जात मन पराएका छन् । कृषकहरूको भनाई अनुसार यस जातले थाँको प्रयोग नगरी भुँइमै मलिचङ्ग गर्दा पनि राम्रो उत्पादन दिन सक्ने बताएका छन् ।

### **काँकोखेती गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू**

- विभिन्न कारणले गर्दा फल वाङ्गेटिङ्गो गरी फलेका छन् भने उक्त फलहरूलाई सानो छ्डै टिपी फाली दिनु पर्दछ । यसो गर्नाले अन्य फलहरू चाँडो लाग्ने र उत्पादनमा बृद्धि हुने हुन्छ ।
- जमिनसँग छोइएका डाँठमा बढी रोगले आक्रमण गर्ने हुँदा रोगबाट बचाउनका लागि ब्लाइटक्स वा नाभिष्टिन वा संजिवनीको पातलो लिटो बनाई उक्त लिटोले पोती दिनु पर्दछ (बुढाथोकी २००६) ।
- काँको टिप्दा पोथी फूल फुलेको १२-१५ दिनमा वा मुठी घरको हुने वित्तिकै टिप्नु पर्दछ ।
- बुढाथोकीका अनुसार विरुवालाई दुःख परेको बखत जस्तै ज्यादा गरम, ज्यादा ठण्डी, ज्यादा सुख्खा, असिना, हुरी बतास, ज्यादा मल, ज्यादा विषादी आदि भएमा निम्नानुसारका भिटामिन तथा हर्मोन को प्रयोग गर्नु पर्दछ ।
- पुमा ५५५ अथवा राप्रिगो १ एम.एल र ३ मि.लि. मलिट्प्लेक्स वा एग्रोमिनमध्ये एक मिसाई ३-४ दिनको फरकमा २ पटक छर्नु पर्दछ । यो हर्मोन छरिसकेपछि रोग तथा कीरा मार्ने विषादी, झोल मल र सूक्ष्मतत्व पनि छर्दा गोलभेंडाखेतीमा निकै प्रभावकारी पाइएको छ । सोही अनुसार काँकोखेतीमा पनि उक्त हर्मोन तथा भिटामिनको प्रयोग गर्न सकिन्छ ।
- यो उपलब्ध नभएमा एटोनिक वा एच. वी. १०१, १ मिलि ग्राम प्रति ५ लिटर पानीका दरले पनि छर्न सकिन्छ ।
- काँकोमा नेमाटोडको आक्रमणले जरामा गिर्खा लाग्न गई बोटको मुन्टा बढ्न नपाई कच्चाकुच्चुक र पातमा सेता धर्सा र पहेलोपना देखा पर्दछ, यस्तो अवस्थामा प्लाष्टिक थैलामा माटो भर्नुभन्दा पहिले कार्वोफ्युरान वा निम वा तोरीको पिना वा दमन एन अलिअलि माटोमा मिसाउनु पर्दछ । खेतमा विरुवा रोप्नुभन्दा पहिले खाड्लमा पनि उक्त औषधि प्रयोग गरे बढी फाइदाजनक हुन्छ ।
- एकासी तापक्रम घटेमा र चिसो भएमा वा तापक्रम बढेमा र घाम चर्को भएमा काँको तितो हुन जान्छ, अथवा काँकोको आकार विग्री टुप्पातिर मोटो हुँदा र सेंचनक्रियाले गर्दा पनि काँको तितो हुन जान्छ । यसको नियनत्रणका लागि

- माटोमा चिस्यान राखी राख्नु पर्दछ, र सकेसम्म पोथी फूल लाग्ने जातको काँकोको खेती गर्नुपर्दछ ।
- खासगरी पुस-माघ महिनामा प्लाष्टिक घरभित्र काँकोखेती गर्दा कीराको चहलपहल कम हुने, भाले फूल कम हुने हुँदा परसेंचन प्रक्रियामा बाधा पुगी फल नबढ्ने र चिचिला कुहेर भर्ने समस्या हुन्छ त्यसका बचावटका लागि सेंचनप्रक्रिया हातले नै गर्नुपर्दछ । यसरी हातबाट सेंचन गर्दा विहान ८-११ सम्मको समय उपयुक्त हुन्छ । यो कार्य बोटमा दुवै भाले र पोथी फूल फक्न थालेपछि दिनदिनै गर्नु पर्दछ । यदि फूल पुरानो अथवा चाउरी पच्यो भने सेंचनप्रक्रिया सफल हुँदैन ।
- हातले सेंचन गर्दा सेंचनका लागि प्रयोग गरिने भाले फूलको पुष्पदल (Petal) हातको सहयताले परागहरू रहने भाग पुँकेशर नछोई हटाउनु पर्दछ । काँकोबाली समूहका परागकणहरू लस्सादार हुने हुँदा पुष्पदल फाली तयार पारिएको भाले फूलको फेंदेमा समाती पोथी फूलको भित्री अंगमा घुसाई अलिकति औला बटार्नुपर्ने हुन्छ । यसो गरेमा मात्र परागकणहरू पोथी फूलको मुखमा भर्छन र सेंचनक्रिया सफल हुन्छ । यो कार्य एकदम होसीयारसाथ गर्नु पर्दछ अन्यथा पोथी फूलमा घाउलागी फलको विकास हुन सक्दैन ।
- धैरै निमाटोड (जुका) ले सताइरहने जग्गामा १ भाग फर्मालिन १०० भाग पानीमा मिसाई माटो भिज्ने गरी वा ५ लिटर तयारी झोल प्रतिवर्ग मिटर जग्गामा छरी ७-८ दिनसम्म हावा नछिन्ने गरी प्लाष्टिकले ढाँक्नु पर्दछ र प्लाष्टिक हटाइसकेपछि ७-१० दिन खुला राखेर मात्र विरुवा रोप्नु पर्दछ ।
- बाली विरुवामा भिटामिन, हर्मोन, झोलमोल आदि छर्दा विहान ९ बजेपछि वा दिउँसो ३-४ बजे छर्नुपर्दछ । चर्को घाम तथा ४ बजेपछि वा विहान पातका छिद्र बन्द हुने हुँदा उक्त समयमा छर्नु राम्रो हुँदैन ।

### **काँकोमा विभिन्न तत्वको कमीमा देखापर्ने समस्या र समाधानका उपायहरू**

#### **काँकोको फल बाँगिनु**

फल बाँगिनुको मुख्य कारण कोपिला बन्ने समयदेखि नै अथवा फूल खेल्ने समयबाट बाँगिएको ओभरीले गर्दा हुन्छ । जब विरुवा बुढो हुँदै जान्छ, तब खाद्यतत्व नपुगेको अवस्थामा, सुख्खाका कारण र अप्र्याप्त प्रकाशले पनि यो समस्या उत्पन्न हुन्छ । यसको समाधानका लागि प्रत्येक पटक फल टिप्सकेपछि भिटामिन तथा हर्मोनहरू र थप मलखादको व्यवस्था गर्नु पर्दछ र माटोमा प्र्याप्त चिस्यान कायम गर्नु पर्दछ ।

**काँक्रोको टुप्पा मोटो वा पातलो हुने, आँख्ला देखापर्ने र फल गोलो किसिमको हुने**  
यो समस्या बिरुवामा राम्रोसँग गर्भाधान नभएमा देखा पर्दछ । यस अवस्थामा निश्चित भागमा मात्र गर्भाधान भई त्यही भागमा मात्र गेडा बन्ने र खाद्यतत्व जम्मा हुनाले हुने गर्दछ । यो समस्या गर्भाधानले मात्र नभै पोटास तत्वको कमीले पनि हुने गर्दछ । यसको नियन्त्रणका लागि खेत बारीमा बढी तापक्रम वा सुख्खा हुन नदिने र पोटासयुक्त मलको प्रयोग गर्नु पर्दछ ।

### काँक्रोको पातको भेटनुनिर सेतो हुने समस्या

प्लाष्टिक घरमा ज्यादा गर्मी समयमा तातोको असरले गर्दा पातको भेटनुनिर सेता सेता धब्बाहरू देखा पर्दछन् र पछि पात मर्दछ । यसबाट बचाउनका निम्नि गर्मी समयमा प्लाष्टिक घरको ढोका खोल्ने र सिंचाईको व्यवस्था पर्दछ । यस बाहेक क्याल्सियमको कमीमा पात माथि वा तल बटारिने, तलका पातमा स-साना सेता थोप्ला देखिने र टुप्पो मर्दै जाने हुन्छ भने म्याग्नेसियमको कमीले पात र पातको विचमा पहेलो-पहेलो धब्बा देखिने तर नसाहरू हरियै रहने हुन्छ । यी आदि समस्याहरू देखापरेमा बिरुवामा सूक्ष्मतत्वयुक्त मलखादहरू र भिटामिनहरूको प्रयोग गर्नु पर्दछ ।

### काँक्रोबालीमा लाग्ने मुख्य कीराहरू र तिनको नियन्त्रण

काँक्रो बालीमा धैरै प्रकारका कीराहरूले सताउने गर्दछन् । तीमध्ये मुख्य-मुख्य कीराहरू निम्नानुसार रहेका छन्:

#### फल कुहाउने फिंगा (आँसा)

औसाहरू फिंगाँरी भनेर चिनिने फिंगाका बच्चाहरू हुन् । फल कुहाउने औसाहरू विभिन्न प्रकारका भएपनि काँक्रो फर्सी समूहका तरकारी बालीहरूमा व्याक्टोसेरा कुकुरविटीले आक्रमण गर्दछन् । यस जातिको कीराको पोथीको पेटको विच भागमा दहो चुच्चो परेको फुल पार्ने अंग हुन्छ । यसै अंगको सहायताले फिंगाले फल, कोपिला, फूल, चिचिला वा काँक्राको कैडा छेँडदछन् र सेता लाम्चा फुलहरू पारिदिन्छन् । फिंगाको फुल पार्ने अंग बाहिर निस्केपछि र बिरुवाबाट निस्कने चोपले उक्त घाउ ढाँकदछ र उक्त चोप जमेपछि कुनै बाहिरी घाउ देख्न सकिदैन । पछि फलभित्र पारेका फूलहरूबाट मसिना औसा निस्की भित्रभित्रै खान थाल्दछन् जसको

परिणामस्वरूप यस फिंगाले आक्रमण गरेका कोपिला र फलहरू कुहिन्छन् । औसाले गर्दा काँक्रो बालीमा प्रतिवर्ष १८ प्रतिशतसम्म फलहरू नष्ट हुन्छन् ।

#### नियन्त्रण:

- औसा लागेर सङ्ग लागेका बिरुवाका भागहरू जस्तै कोपिला, फूल र फलहरू जम्मा गरी खाल्टोमा गहिरो गरी पुरिदिने ।
- क्युलियर ४ थोपा र मालाथियन वा नुभान ४-५ थोपा राखी बनाएको फेरोमेन ट्र्याप प्रतिरोपनी २-४ वटा का दरले ५ फिट उचाईमा झुण्डाउँदा कीराको नियन्त्रण भई फल कुहिन कम हुन्छ ।
- माटोभित्र बसेका औसाहरू नियन्त्रण गर्नका लागि बगैचा तथा खेतबारीको राम्रोसँग खनजोत गरी औसाहरू सक्रिय रहने अवधि माघ-फागुनभित्र माटोको उपचार गर्नुपर्दछ ।
- १० मि.लि. मालाथियन १०० ग्राम चिनी र सख्खरमा मिसाई बोटहरूमा छर्ने वा बोटहरूको नजिक पासो थापी राख्ने ।
- स्पाइनोसाइड व्याक्टरिया २-३ ग्राम प्रतिलिटर पानीमा मिसाई फूल फुल थालेपछि प्रत्येक १०-१५ दिनको अन्तरमा बोटहरूमा छिट्टने । जसको परिणामस्वरूप सम्पर्कमा गएका फिंगाहरू कुहेर सङ्ग थाल्दछन् ।

#### रातो खपटे

काँक्रो बालीलाई रातो खपटेले विशेष विगार गरेको पाइन्छ । यी कीराहरू फागुन-चैतवाट देखापर्न थाली कात्तिकसम्म सक्रिय रहन्छन् । यस कीराका वयस्क तथा लाभ्रेहरू दुवैले बालीको विगार गर्दछन् । लाभ्रेले बिरुवाका जराभित्र पसेर खान्छन् । यिनले जमिनको सतह छोएका पातहरू, डाँठ, मुख्य डाँठ र फलमा पनि आक्रमण गर्दछन् । माटोमुनी रहेका डाँठ र माटो छोइराखेको डाँठ दुवैमा प्वाल पारी लाभ्रेले खाँदा बोटहरूमा प्रतिकूल असर पर्दछ । माटोमा प्रचुर चिस्यान रहेको अवस्थामा घाउ परेका जराहरू र डाँठहरू कुहिन्छन्, बोटहरू ओइलिन्छन् र मर्छन । हुर्किसकेका बोटहरूमा वयस्क खपटेले पातहरू, लहराका त्यान्द्राहरू र फूलहरू चपाइ खान्छन् । पातको हरियो पदार्थ नष्ट हुन्छ र पातमा अर्धगोलाकार चक्काहरू देखा पर्न सक्तछन् ।

#### नियन्त्रण

- जालीको फन्दामा पारेर वयस्क कीरा मार्ने ।
- मार्गोसोम जस्ता निम्मा आधारित किटनाशक विषादीको प्रयोग गर्ने ।

- व्यापक आक्रमण देखिएको खण्डमा मालाथियन २ मि.लि.प्रतिलिटर पानीमा मिसाई छर्नुपर्दछ ।

## लाही

लाही कीरा पनि काँको बालीको लागि अर्को महत्वपूर्ण शत्रु हो । यसले बालीको पातहरूबाट रस चुसेर खानाले पातहरू कक्रकक पर्ने, पात बटारिने र पहेलिने लक्षणहरू देखा पर्दछ । अन्तमा बालीको उब्जा घट्दछ । लाहीले आफू खाएर नोक्सान गर्ने भन्दा पनि काँकोको मोजाइक भाइरस रोग एक ठाउँबाट अर्को ठाउँमा फैलाउने वाहकको काम गर्दछ, र बढी नोक्सान पुच्याउँदछ । तसर्थ भाइरसजन्य रोग फैलिन नदिन काँकोमा लाहीको प्रभावकारी तवरबाट नियन्त्रण हुनुपर्दछ । लाहीहरूले निकालेको मधुरस पातहरूमा लारदा यसमा कालो ढुसी उम्रन्छ । जुन काँकोबालीको फलको उत्पादन तथा गुणस्तर घटाउन सहायकसिद्ध हुन्छ ।

### नियन्त्रण:

- बालीमा सन्तुलित मात्रामा मलखादको प्रयोग गर्ने बढी मात्रामा गोबरमल तथा ठिक मात्रामा नाइट्रोजनयुक्त रासायनिक मलको प्रयोग गर्ने ।
- सातथोप्ले खपटे स्वयंग्रीनलेस वोडस जस्ता मित्रजीवको संरक्षण गर्ने ।
- लाही कीरा धेरै लागेपछि मालाथियन ५० इ.सी. १ मि.लि प्रतिलिटर पानीमा मिसाई छर्केमा यसको नियन्त्रण गर्न सकिन्छ ।
- क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेमा गरिएको एक परीक्षण अनुसार काँको बालीमा स्लोपेन ट्रयापद्वारा लाहीको मोनीटिरिङ (अनुगमन) पश्चात् लाही देखिनथालेपछि प्रयोगशालामा उत्पादित जालीद्वार पखेटा भएको कीरा (ग्रीनलेसवीडस) को लार्भा हरेक १५-१५ दिनको अन्तरमा काँको बालीमा छोड्दा भाइरस फैलाउने वाहक कीरा (लाही) जैविक पद्धतिद्वारा नियन्त्रण सम्भव देखिएको छ ।

## थोप्ले खपटे कीरा

थोप्ले खपटे कीराहरू साना तथा अर्धगोलाकार आकारका हुन्छन् । यिनीहरूको खैरो पखेटाको भागमा १२ अथवा २८ वटा थोप्लाहरू हुन्छन् । वयस्क पोथी खपटेले काँकोको बोटको पातहरूमा पहेला रंगका फूल पार्दछन् । फूल पारेको २-४ दिनपछि लार्भाहरू निस्कन्छन् । यिनको शरीरलाई काँडादार भुसले ढाँकेको हुन्छ । लाभ्रेहरूले पातको सतहको हरियो पदार्थ कोतरेर खान्छन् । १०-१५ दिनको लार्भा अवस्था गुजारेर यिनीहरू ४-५ दिनको प्युपा अवस्थादेखि वयस्क बनेर पातहरू कोत्रेर

खान्छन् । जसले गर्दा पातको हरियो पदार्थ नष्ट हुनुका साथै पातहरू छिद्रछिद्र परेको देख्न सकिन्छ ।

### नियन्त्रण:

- खेतबारीको सरसफाइमा विशेष जोड दिनु पर्दछ ।
- विहानीपछि वयस्क कीरा त्यति सक्रिय नभएको अवस्थामा कीराहरूलाई हातले टिपेर वा जालीको फन्दामा पारेर नास गर्न सकिन्छ ।
- निमजन्य विषादीको प्रयोगमा बढावा दिनु पर्दछ ।
- आर्थिक रूपले बढी क्षति देखिएमा सिन्थेटिक पाइरेथ्रिन समूहको विषादी जस्तै डेसिस १-१.५ मि.लि. प्रतिलिटर पानीमा मिसाई विरुवाको सर्वभाग (पात) भिज्ने गरी छिट्कने ।

## सुलसुले

यो माकुरा जस्तो सानो कीरा हो । यी कीराहरू समयअनुसार रङ रातो वा हरियोमा परिणत हुन्छन् । यी कीराहरूले पातको तल्लो भाग र कलिला डाँठबाट रस चुसेर बोटलाई नोक्सान पुच्याउँछन् । यीनीहरूले खाएका पातहरू कोत्रिएका र घुम्नेका देखिन्छन्, डाँठहरू पातलो र नरम हुन्छन् जसको फलस्वरूप विरुवा बढ्न पाउँदैन र उत्पादनमा समेत असर पुच्याउँछ ।

### नियन्त्रण:

- यसको नियन्त्रणका लागि काराथियन १ मिलिग्राम वा सल्फर धुलो १ ग्रामका दरले कीरा देखिने वित्तिकै ४-५ दिनको फरकमा दुई पटक छर्ने ।
- मारगोस भन्ने निमको भोल ३ मिलिग्राम प्रतिलिटर पानीमा मिसाई ५ दिनको फरकमा २-३ पटक छर्ने ।
- यसको नियन्त्रणका लागि नुभान वा रोगर औषधि पनि छर्न सकिन्छ ।

## सेतो फिङा

यो कीराको प्रकोप प्लाष्टिक घरभित्र रोपिएका काँका र गोलभेंडामा विगत २/३ वर्षदेखि व्यापक रूपमा देखिएको छ । यी कीराहरूले पातको तल्लो भागमा र फूलमा वसी रस चुसेर खाइदिन्छन् र पातलाई पहेलो बनाउँछन् जसको फलस्वरूप विरुवा कमजोर हुन्छ । यसको साथै कीराले चुसेको भागमा कालो ढुसी बन्दछ । यी

कीराहरूले विरुवाबाट रसमात्र नचुसी भाइरस रोग पनि सार्ने हुँदा प्लाष्टिक घरभित्र काँक्रो तथा गोलभेंडाखेतीमा व्यापक नोक्सान पुऱ्याएका छन् ।

#### नियन्त्रणः

- मकै, सिमी एवं सलगम जस्ता बालीहरूसँग मिश्रितखेती बाली प्रणाली अपनाउने ।
- यसको नियन्त्रणका लागि रोगर वा सुफोस र साइपरमेथिन २, २ मिलिग्राम प्रतिलिटर पानीमा मिसाई कीरा देखिनासाथ ५-७ दिनको फरकमा सम्पूर्ण पात दुवैतिर भिज्ने गरी छर्ने ।
- रासायनिक औषधि प्रयोग नगर्ने हो भने दमन भी-एल ५ ग्राम र सख्खर ५ ग्राम वा भर्टिसिलियम लेकोनी ५ ग्राम, सख्खर ५ ग्राम प्रतिलिटर पानी मिसाई विरुवा सारेको ७-८ दिनमा १ पटक र १५ दिनको फरकमा २-३ पटक छर्ने ।
- निमको तेल वा तोरीको तेल दहो किसिमको कागजमा लगाई विरुवाको छेउछाउमा लगी हल्हाउदै जाँदा यी कीराहरू कागजमा टाँसिने हुँदा कीराको संख्यामा कमी ल्याउन सकिन्दै ।

#### पत्रेरो

वयस्क पतेराहरू निकै ठूलो करिब ३० मि.मि. लामो, चेप्टो आकार र रातो खैरो रङ्गका हुन्दैन् । यिनीहरूले एकदम नराम्भो गन्ध छोड्छन् । यिनीहरूको परिपक्क पोथीले काँक्राको पातमा खैरो रंगका गोलाकार लहरै फुलहरू पार्दछन् । यी फुलहरूबाट ९-१० दिनमा मसिना बच्चाहरू निस्कन्छन् । यस कीराको माउ र बच्चा दुवैले पात र डाँठबाट रस चुस्छन् । जसले गर्दा विरुवाहरू रोगाउन थाल्दछन् । विरुवाको बृद्धि तथा विकास रोकिन गई त्यस्ता विरुवामा कम संख्यामा निम्न गुणस्तरका फलहरू लाग्ने गर्दछन् ।

#### नियन्त्रणः

- सानो क्षेत्रफलमा खेती गरिएको छ भने कीराहरू सुषुप्त अवस्थामा रहेको बेला हातले टिपेर मार्ने एवं जालीको फन्दामा पारेर नास गर्न सकिन्दै ।
- मालाथियन १ मिलि लिटर प्रतिलिटर पानी मिसाई ७-७ दिनको फरकमा ३-४ पटक छर्ने ।

- बीउ उत्पादनको लागि खेती गरिएको ठाउँमा चुसाहा कीराको नियन्त्रणको लागि १.५ मिलि लिटर रोगर प्रतिलिटर पानीमा मिसाई हरेक द-१० दिनको फरकमा ३-४ पटक छर्ने ।

#### उफ्रने खण्टे

यसका वयस्क कीराले विरुवाका पातहरूमा प्वाल पारी खान्दछन् । वयस्क कीरा सानो टल्कने कालो रंगको हुन्छ । यिनीहरू उपिया जस्तो फुत्त फुत्त फड्कन सक्दछन् । परिपक्क पोथी कीराले बालीको जराको आसपासमा माटोभित्र फुलहरू पार्दछन् । फुलबाट लार्भा निस्कन्छन् र जरा खान थाल्दछन् । परिणामस्वरूप विरुवा रोगाउँछन् । वयस्क कीराले भने पातमा मसिना प्वालहरू पारेर खान्दछन् । कीरा लागेका पातहरू छियाछिया परेका देखिन्छन् ।

#### नियन्त्रणः

- जालीको फन्दामा पारेर वयस्क कीरा मार्ने ।
- मार्गोसोम १ मिलि लिटर प्रतिलिटर पानीमा मिसाई हप्ताहप्ताको फरकमा ३-४ पटक बाली भिज्ने गरी छर्ने ।
- आर्थिक रूपले क्षति बढी हुने देखिएको खण्डमा मालाथियन १ मिलि लिटर प्रतिलिटर पानीमा मिसाई एक हप्ताको फरकमा ३-४ पटक छर्ने ।

#### डाँठमा गाठा बनाउने भिंगा

यस कीराको आक्रमणमा सानो पोथी भिंगाले कलिला डाँठहरूमा छेडेर भित्रपट्टि फुल पार्दछ । तिनबाट औसा निस्केर डाँठभित्र पसी खान थाल्दछ परिणामस्वरूप स्वस्थ डाँठमा गाठाहरू पर्द्धन् र विरुवाको संचार प्रणालीमा अवरोध हुन गई बृद्धिमा विस्तार रोकिन जान्दै ।

#### नियन्त्रणः

- विरुवाको डाँठमा गाठाहरू देखिनासाथ गाठाहरू सियोले छोडिदिने हो भने कीराहरू मर्न सक्दछन् ।
- बाली टिपिसकेपछि हरिया लहरा बस्तुभाउलाई खान दिने र बाँकी कम्पोष्टको खाडलमा गाडिदिने ।

यसको अलवा काँक्रो बालीमा फेदकाट्ने कीरा, वित्ते कीरा र विभिन्न किसिमका लार्भाहरूको आक्रमण देखन सकिन्छ । यिनीहरूबाट बाली बचाउनका लागि स्वच्छ बाली उत्पादन, सन्तुलित मलखादको प्रयोग, मित्रजीवको संरक्षण एवं जैविक विषादीको प्रयोगमा बढावा दिनुपर्दछ । आर्थिक रूपमा बढी क्षति हुने अवस्थामा सही विषादी, सही समय र सही मात्रामा प्रयोग गर्नु पर्दछ ।

### काँक्रोबालीमा लाग्ने मुख्य-मुख्य रोगहरू र तिनको रोकथाम

#### पाउडरी मिल्ड्यू (खराने रोग)

काँक्रो जुकिनी र केराउमा यो रोगको प्रकोप बढी मात्रामा देखा पर्दछ । वर्षा अधि वा पछिको सुख्खा न्यानो मौसममा यो रोग बढी देखापर्दछ । यो रोग लाग्दा शुरुमा काँक्रोको पातको माथिल्लो सतहमा सानो हल्का सेतो वा कैला रंगका थोप्लाहरू वा कहिलेकहीं रातो खैरो मिसिएको रंगका आलपिनको टुप्पाजस्तै देखिन्छन् । रोगको आक्रमण बढी भएमा पातको तल्लो सतह र डाँठमा समेत सेतो पाउडर छेरेजस्तो सेता दुसीहरू देखिन्छ । पछि पातहरू पहेलिन्छन् र सुक्न थाल्छन् । फलहरू साना र कम गुणस्तरका हुन्छन् । विरुवाको बृद्धि हुन सक्दैन र पातहरू परिपक्क हुनु अगाडि नै भर्दछन् ।

#### रोकथाम

- उपचार गरेको बीउको प्रयोग गर्नुपर्दछ ।
- खेतबारीको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।
- नर्सरी व्याड एवं मुख्य बेर्ना सार्ने जग्गामा ट्राइकोडरमा मिरिज नामको जैविक दुसीको धूलो राम्ररी पाकेको गोवरमलमा प्रयोग गरी दुसी विकास गराएर प्रयोग गर्नु पर्दछ ।
- १ किलो सिस्नुलाई ५ लिटर पानीमा ५-७ दिनसम्म राखी वा फिंज आउञ्जेलसम्म राखी उक्त छानिएको भोल २५० मिलिलिटर १ लिटर पानीमा मिसाई १५-१५ दिनको अन्तरमा छर्दा यस रोग रोकथामका लागि प्रभावकारी पाइएको छ ।
- क्याराथेन १.५-२ मि.लि. प्रतिलिटर पानीमा मिसाई हरेक ८-१० दिनको अन्तरमा छर्दा रोगको प्रकोप ज्यादै कम हुन्छ ।

#### डाउनी मिल्ड्यू

यो दुसीको जिवाणुबाट हुने रोग हो । काँक्रोखेती हुने ठाउँहरूमा व्यापक रूपमा यसको समस्या देखापर्न थालेको छ । न्यानो र चिस्यान बढी भएको बातावरणमा यसको समस्या देखा पर्न सक्छ । यो रोग लाग्दा शुरुमा पातको माथिल्लो सतहमा चहकिलो पहेलो खैरो थोप्लाहरू देखा पर्दछन् । पातको ठीक उल्लोपट्टि वा तल्लो सतहमा वैजनी वा कैलो कालो रंगका दुसीका थुप्राहरू देखा पर्दछन् । रोग लागेपछि पातहरू सुक्न थाल्छन् र पछि बोटहरू मर्न सक्दछन् । रोगी बोटहरूमा लागेका फलहरू साना हुने तथा कम संख्यामा फल लाग्ने हुन्छ यो रोग भक्तपुर स्थानीय र कुसुले जातमा बढी देखिएको छ ।

#### रोकथाम

- यसका जिवाणु माटोमा तथा बीउमा रहने र हावाबाट पनि सर्ने हुँदा घुम्तीबाली प्रणाली अपनाउनु पर्दछ ।
- बीउलाई वेभिष्टि १ ग्राम वा थीराम २ ग्राम प्रतिकिलो बीउको दरले उपचार गरी रोप्नुपर्दछ ।
- फाटफुट रोगको लक्षण देखिने वित्तिकै रोगी पात काट्ने र माटोमा गाढने अथवा जलाई दिने गर्नुपर्दछ ।
- खेतबारीको सरसफाइमा ध्यान दिनु पर्दछ र फर्सी जातका अन्य विरुवा हटाउनु पर्दछ ।
- रोगको आक्रमण देखिएमा रेडोमिल वा तामायुक्त विषादी २-३ ग्राम प्रतिलिटर पानीमा मिसाई हरेक ८-१० दिनको अन्तरमा ३-४ पटक छिट्नु पर्दछ ।
- १ किलो सिस्नुलाई ५ लिटर पानीमा ५-७ दिनसम्म राखी वा फिंज आउञ्जेलसम्म राखी उक्त छानिएको भोल २५० मिलिलिटर १ लिटर पानीमा मिसाई १५-१५ दिनको अन्तरमा छर्दा यस रोग रोकथामका लागि प्रभावकारी पाइएको छ ।

#### विषाणु रोग (गुजमुजे रोग)

काँक्रोमा लाग्ने विषाणुजन्य रोगलाई मोज्याक भन्दछन् । यो रोग लाग्दा नयाँ पातका मुख्य नशाहरूको वरिपरि हरियो र पहेलो मिसिएका धब्बाहरू देखिन्छन् । यस्तो प्रकारका लक्षणहरू धेरैजसो नसाको वरिपरि प्रष्ट देखापर्दछ । अनिश्चित आकारका छिरविरे चिन्हहरू यीनै पुराना पातहरूको किनाराका नशाहरूबाट शुरू भै मुख्य नशासम्म देखिन्छन् । पातहरू घुमेका र तलमाथि उठेका हुन्छन् । पातहरू तलतिर

फर्कने र स-साना नशाहरूको विचमा बढने हुन्छ । विरुवाको वृद्धि विकास रोकिन्छ र होचो हुन्छ । पात साना हुने, डाँठ भेट्ना छोटो हुने हुन्छ । रोगी बोटमा फल नलाग्ने र लागेपनि विकृति देखा पर्ने हुन्छ । यस रोगको सम्बन्धमा रोग लागेपछि उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिन सावधानी अपनाउनु बढी बुद्धिमतापूर्ण हुन जान्छ । यस रोग भौतिक सम्पर्क एवं वाहक कीराको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा फैलिन्छ ।

#### रोकथाम

- विषाणुजन्य रोग नलागेको बोटबाट वा क्षेत्रहरूबाट बीउहरू संकलन गर्नु पर्दछ ।
- यस रोगको मुख्य स्रोत पुराना जंगली बोटहरू जस्तै चम्सुर, केरा, मकै, चुकन्दर र अन्य धेरै भारपातहरू भएको हुँदा खेतबारी सफा सुग्घर राख्नु पर्दछ ।
- रोग फैलाउने वाहक कीरा लाहीको नियन्त्रण गर्न मेटासिस्टक वा रोगर १ मिलिलिटर प्रतिलिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २-३ पटक छर्ने ।
- रोगी बोट उखेलेर माटोमा गाड्ने वा जलाइदिने ।
- सातथोप्ले खपटे जस्ता मित्रजीवको संरक्षण गर्ने ।
- वायोलिफकेयर १ मिलिग्राम प्रतिलिटर पानीमा मिसाएर बेर्ना सारेको १० दिनपछि १५ दिनको फरकमा ४ पटक छर्दा भाइरस लागेतापनि वृद्धि हुन पाउँदैन ।
- गुजमुजे भाइरस रोगको वाहक नियन्त्रण गर्नका लागि लुम्लेमा गरिएको एक परीक्षण अनुसार जालीद्वारा पखेटा भएको कीराको लार्भा हरेक १५-१५ दिनको अन्तरमा काँक्रो बालीमा छोड्दा प्रभावकारी नियन्त्रण भएको पाइयो ।

#### तेमाटोड (जरामा लाने गिर्भा)

यो राग खासगरी प्लाष्टिक घरभित्र ज्यादा देखिएको छ । रोगको आक्रमण भएका विरुवा होचा हुने र पात कच्चाककुचुक हुने गर्दछ । जराको मुख्य भागमा कालो भई कुहिन जान्छ र विरुवा ओइलाउँछ । यी जुकाहरू माटोमा लामो समयसम्म बाँच्न सक्दछन् ।

#### रोकथाम

- बेर्ना रोप्ने खाड्लमा होचो सयपत्रीको बीउ काको रोप्नुभन्दा ४५-५० दिन पहिले रोप्ने र फूल अलिअलि फूल थालेपछि त्यही खाड्लमा पल्टाइदिने ।

- बेर्ना रोपेपछि त्यसको वरिपरि कालो तोरी छरी फूले बेलामा बोट वरिपरि पल्टाइदिने ।
- बेर्ना रोप्ने खाड्लमा निमको पिना, चिउरीको पिना वा तोरीको पिना १०० ग्राम प्रति खाड्लमा राम्ररी मिसाउने ।
- विरुवा रोप्नुभन्दा पहिले कार्वोफ्यूरान २ ग्राम प्रतिखाड्ल माटोमा मिसाउनु पर्दछ ।

#### सन्दर्भ सूची

बुढाथोकी, केदार (२०६३) । बजारमुखी अर्गानिक र वेमौसमी तरकारी खेती प्रविधि, पहिलो संस्करण, प्रकाशक: श्रीमती बसन्त बुढाथोकी, नख्बु, ललितपुर ।

नेपालमा तरकारी खेती (२०४४) । प्रकाशक: तरकारी विकास शाखा, खुमलटार, ललितपुर ।

शर्मा, मोहदत, फुल प्रसाद सुवेदी र सूर्य प्रसाद भट्टराई (२०५९) । मौसमी तथा वेमौसमी काँको खेती, प्रकाशक: कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, अनुसन्धान निर्देशानालय, पहाडी कृषि अनुसन्धान समूह, रामपुर, चितवन ।

श्रेष्ठ, कृष्ण कुमारी (२०४७) । नेपालमा तरकारी बालीका मुख्य रोगहरू, प्रकाशक: एफ.ए.ओ. ताजा तरकारी तथा तरकारी बीउ आयोजना, तरकारी विकास शाखा, खुमलटार, ललितपुर ।

Upadhyay, K.P, I.P. Gautam, J.N. Chaudhary and B. Khatri (2004). Evaluation of Cucumber genotypes under plastic house environment. Advances of Horticultural Research in Nepal, Proceeding of the Fourth National Workshop on Horticulture. March 2-4, 2004, Khumaltar, Lalitpur.